



जानकारी पत्र (Briefing Paper)


वातावरणीय स्वास्थ्य र सुरक्षा (Environmental Health and Safety-EHS)

हामी सबैको दैनिक जीवनमा आईपर्ने प्रायः सबैखाले जनस्वास्थ्य तथा वातावरणीय समस्याहरु सम्बन्धी विस्तृत जानकारी एवं सम्बन्धित समस्याहरुको सामाधान पहिल्याउन यो वातावरणीय स्वास्थ्यः नामक जानकारी पत्र, जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले प्रकाशन गर्न पाउँदा हामीलाई निकै खुशी लागेको छ। यस जानकारी पत्रमा समावेश गरिएका दैनिक जीवनसँग एकदमै अन्योन्याधित विभिन्न सरोकारका विषय वस्तुहरु लिपीबद्ध गरिएका छन्। यसमा वातावरणीय स्वास्थ्य विषाक्त रसायनहरूबाट हुने नोक्सानीको रोकथाम तथा कम गर्ने उपायहरू, खनिज र स्वास्थ्य, औद्योगिक गतिविधिहरू, विमारी, कोभिड एवं कामदार र मजदुर, र मानवअधिकार आदि कुराहरु समावेश भएको यो जानकारी पत्र आफैमा एक उत्कृष्ट सृजना हो। थप सामग्रीहरुको रूपमा क्रमशः आकस्मिक सुरक्षा, वातावरणीय न्यायको लागि कानूनी उपचार तथा अहिले संसारभरी वातावरणीय स्वास्थ्यसम्बन्धी समस्या र समाधानका उपायहरु आदि को बारेमा विस्तृत चर्चा गर्दै विश्वव्यापी प्रयासहरु लगायत यी समस्याहरुको समाधानार्थ जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले नेपालमै गरिरहेका व्यवहारिक प्रयासहरुको बारेमा पनि चर्चा गरिएको छ। यसरी यो जानकारी पत्र वातावरण तथा जनस्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरुको समाधानको लागि उपयोगी हुने अपेक्षा राखेका छौं।

वातावरण तथा जनस्वास्थ्य सम्बन्धी विषयवस्तुहरु समावेशीत यो जानकारी पत्रमा विभिन्न निकायहरुमा पनि मुख्यतया सरकारी, निजी स्तरका श्रम, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, श्रमिक, मजदुर, कामदार, स्वास्थ्य संस्था, स्वास्थ्य शिक्षा, वातावरण शिक्षा, स्वास्थ्य प्रवर्द्धक, विकास कार्यकर्ता, वातावरणविद, पठनपाठनमा संलग्न व्यक्तिहरू, विद्यार्थी, शिक्षक, अधिकारवादी, अभियानकर्ता तथा समुदायका अगुवाहरु, अभिभावक, महिला, बालबालिका एवं पत्रकारहरूलाई सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गर्न र विभिन्न वातावरणीय समस्याहरुको बारेमा जानकारी गराउन एकदमै सहयोगी हुने विश्वास लिएका छौं।

वातावरण तथा जनस्वास्थ्यको क्षेत्रमा प्रकाशित यो जानकारी पत्रमा स्वास्थ्य एवं वातावरणका विविध समस्या र समाधानको बारेमा हरेक वर्गमा खासगरी कामदारहरु र समुदायलाई लक्षित गरेर विभिन्न कारणले वातावरण र स्वास्थ्यमा हुने असर र त्यसको तत्कालीन र दीर्घकालीन समाधानका सरल र स्थानीय ज्ञान, सीप, स्रोत सामग्रीहरुको सदुपयोगबाट स्थायी एवं दिगो समाधानका उपायहरु पहिल्याउने यथाशक्य कोशिस गरिएको छ। वातावरण तथा जनस्वास्थ्यको बारेमा आम जनता तथा सरोकारवालाहरूलाई बुझिने नेपाली भाषामा प्रकाशित यस जानकारी पत्रले नेपालमा एकदमै अभाव खट्किएको वातावरणीय स्वास्थ्य सम्बन्धी स्रोत सामग्रीको स्थान परिपूर्ति गर्ने आशा लिएका छौं। यसबाट पक्कै पनि जनस्वास्थ्य प्रवर्द्धन लगायत वातावरण संरक्षणमा ठोस एवं दिगो योगदान पुग्नेछ भन्ने विश्वास लिएका छौं।

वातावरणीय स्वास्थ्य र सुरक्षा (Environmental Health and Safety-EHS) भनेको के हो ?



वातावरणीय स्वास्थ्य र सुरक्षा भन्नाले एउटा यस्तो पढ्दती हो, जस अन्तर्गत कुनै पनि व्यवसायमा वातावरणीय संरक्षण, स्वास्थ्य प्रबद्धन र सुरक्षा सम्बन्धी सबैखाले व्यवहारिक प्रयास एवं अभ्यासहरुबाटे अध्ययन र कार्यान्वयन गर्दै जान्छ । साधारण भाषामा भन्नुपर्दा एउटा संस्था वा व्यवसायबाट सम्पन्न गरिने हरेक गतिविधिहरुबाट कसैलाई पनि कुनै तरिकाले हानि पुऱ्याउनबाट रोक्ने सुनिश्चितता गरीने प्रयासहरु यस भित्र पर्दछ । सामान्यतया यसका लागि गुणस्तर अपनाउने, गुणस्तरीयता कायम राख्ने र गुणस्तरीयता नियन्त्रण गर्ने गराउने जस्ता कुराहरु पर्दछ ।

स्वस्थ्य वातावरण भन्नाले शुद्ध हावा, सुरक्षित र प्रयाप्त पानी, सुरक्षित र प्रसस्त खानेकुरा, सुरक्षित र शान्त वासस्थान वा बसोवास लगायत स्थिर विश्व वातावरणलाई जनाउदछ । वातावरणीय स्वास्थ्यलाई बौद्धगाम्य स्वास्थ्य प्रणालीको एउटा मौलिक अंगको रूपमा पहिचान गरिएको छ । जस अन्तर्गत आमजनता एवं समुदायहरुलाई सुरक्षित राख्न र स्वस्थ्य वातावरण प्रदान गर्न हावा, पानी, माटो र खानामा रसायनिक र अन्य वातावरणीय जोखिमहरु कम गर्ने निति र कार्यक्रमहरु अगाडी बढाउने काम गर्दछ ।

वातावरणीय
स्वास्थ्यमा सुधार
क्रमबद्ध तरिकाले
हुन्छ । संयम
हुन्होस । कहिले
काहीं छिँडै आएको
परिवर्तन छिँडै नष्ट
भएर जान्छ ।



एउटा परिवार एवं एउटा बच्चाको स्वास्थ्यमा सुधारको आवश्यकता सबैलाई प्रष्ट छ । तर तपाईंले वातावरणीय स्वास्थ्य कसरी सुधार गर्नुहुन्छ ? वातावरणीय स्वास्थ्यको कुरा गर्दा विश्वव्यापी रूपमा हाम्रो स्वास्थ्यमा असर परिरहेको कुरालाई सम्झनु पर्दछ । साथै हाम्रो क्रियाकलापले स्वास्थ्यमा विश्वव्यापी रूपमा कसरी असर परिरहेको भन्ने कुरालाई सम्झनु पर्दछ । प्रदूषित खाना, पानी र हावा सेवनले हामीलाई विरामी तुल्याउँदछ । यदि हामी हावापानी तथा जमिन कसरी प्रयोग गरिन्छ त्यसबाटे सचेत नभए हामीले आफूलगायत आफ्नो वरीपरीका सबैजनालाई विरामी तुल्याउँदछौं । आफ्नो वातावरणको संरक्षण गरेर हामीले हाम्रो स्वास्थ्यको संरक्षण गर्छौं । वातावरणीय स्वास्थ्यमा सुधार प्रायः एकजना वा एउटा समूहको स्वास्थ्य समस्याको पहिचानले गर्दा मात्र शुरु नभइकन पुरे समुदायको स्वास्थ्यमा समस्या देखा परेपछि हुने गरेको पाइन्छ । जब हामी समस्याको बारेमा एक अर्कासँग कुरा गर्छौं त्यतिखेर मानिसहरु प्रायः जसो समूहगत रूपमा परिवर्तन ल्याउने काम गर्दछन् ।

सन् २०२१ सेप्टेम्बर १७ तारेखमा विश्व स्वास्थ्य सँगठन (World Health Organization) र अन्तर्राष्ट्रिय श्रम सँगठन (International Labour Organization) बाट संयुक्त रूपमा जारी पहिलो प्रथम पटक प्रकाशित श्रमसँग सम्बन्धित रोग र चोटपटकबाट सन् २०१६ मा १९ लाख व्यक्तिहरुको मृत्यु भएको थियो । श्रमसँग सम्बन्धित अधिकास मृत्युका महत्वपूर्ण कारणहरुमा श्वासप्रश्वास र मुटुसम्बन्धी रोगहरु जिम्मेवार रहेको पाईएको थियो ।

श्रमसँग सम्बन्धित मृत्यु हुनेको संख्यामा नसर्ने रोग (Non Communicable Diseases-NCD) को कारण ८१% मृत्यु भएको थियो भने व्यवसायजन्य रोग र दुर्घटना (Occupational Diseases & Injuries) को कारण १९% मृत्यु भएको थियो । नसर्ने रोगमा खासगरी स्वास्प्रस्वास सम्बन्धी रोगबाट ४५०,००० जना, पक्षघातबाट ४००,०००, मुटु सम्बन्धी रोगको कारण ३५०,००० जनाको मृत्यु भएको थियो । त्यसैगरी व्यवसायजन्य रोगको कारण ३६०,००० ले ज्यान गुमाएका थियो ।

परिवर्तनको लागि समय लाग्दछ

वातावरणीय स्वास्थ्यमा सुधार चाँडै हुँदैन । कहिलेकाहीं सफल हुनका लागि हामीले धेरै संघर्ष र धेरै पटक असफलता पछि, मात्र सफलता प्राप्त हुन्छ । प्रायः हामीले के केले राम्रो काम किन गर्दछ भन्ने कुरा के केले काम गर्दैन भन्नेबाट सिक्दछौं । वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन समय लाग्दछ जसको लागि निम्न चारबटा परिवर्तन ल्याउनु आवश्यक पर्छ ।

- पूर्वाधारहरूको विकासमा परिवर्तन:
- उपभोगशैलीमा परिवर्तन:
- व्यवहारमा परिवर्तन:
- राजनैतिक परिवर्तन:

व्यवसायजन्य रोगको महत्वपूर्ण कारक तत्वहरुमा लामो समयसम्म काम गर्ने, कार्य स्थलमा वायूप्रदूषण, दमका कारक तत्व, क्यान्सरजन्य तत्व, कार्य स्थलको बनावट र ध्वनी प्रदूषण आदि रहेको थियो । सन् २०२१ मा लामो समयसम्म काम गर्दाको कारण ७५०,००० जना र कार्य स्थलमा हुने वायू प्रदूषण (धुलोको कण, ग्यासहरु र प्लाम)को कारण ४५०,००० जनाको मृत्यु भएको थियो ।

घातक रसायनहरु (Toxic chemicals) मा के के पर्दछ ?



घातक रसायनहरु भन्नाले स्वास्थ्य र वातावरणमा असर पार्न सक्ने पदार्थहरु हुन् । यी रसायनहरु विभिन्न श्रोतहरु जस्तै फोहर विसर्जन गर्ने ठाउँ (ल्याण्डफिल) हरु, भूमिकरणहरु (ईन्सिनेटर), ट्याइहरु, ड्रमहरु वा कारखानाहरुबाट वातावरणमा प्रवेश गर्न सक्दछन् । घातक रसायनहरु श्रोतमै वा मानव बस्तीमै यी रसायनहरुको प्रवेश भएमा मानिसहरु यसको सम्पर्कमा आउन सक्दछ । यी रसायनहरु हावा, पानी र माटो मार्फत वातावरण एवं मानव बस्तीमा फैलिन सक्दछ ।

हाम्रो शरीरमा खतरनाक रसायन कसरी प्रवेश गर्दछ



मानव शरीरमा यी रसायनहरु प्रवेश गरेपछि नाक, श्वासप्रश्वास प्रणाली एवं फोक्सोमा असर गर्दछ । यी रसायनहरु श्वासप्रश्वास नलीमा जम्मा हुन सक्दछ वा छाला एवं फोक्सोमा सोसिएर रगत नलीमा मिसिन पुग्दछ । फलस्वरूप शरीरको अन्य भागहरुमा पनि यी रसायनहरु पुगी असर पुऱ्याउँदछ । हावा, खाना, पानी वा अन्य माध्यमहरुबाट पनि यी रसायनहरु हाम्रा शरीर भित्र प्रवेश गर्दछ ।

विषाक्त पदार्थहरु एवं घातक रसायनहरुको उत्सर्जन हुने प्रकृयाहरु

रसायनिक संयन्त्रहरु, तेल प्रशोधन केन्द्रहरु तथा अन्य उद्योगहरुमा दर्घटनाहरु हुन सक्दछ जसबाट ठूलो मात्रामा विषाक्त रसायनहरु अकस्मात निस्कने गर्दछ । तेल प्रशोधनहरूले विषाक्त ग्यासहरु नियमित रूपमा छोड्ने गर्दछ । विषाक्त पदार्थहरु उत्सर्जन हुँदा धुँवाको बादल तथा ठूलो आगोको मूस्लो जस्तो देखिन्छ, अथवा यसमा साधारणतया कडा गन्ध हुन सक्छ । यो एकदमै डरलागदो हुन सक्छ र मृत्युजनक पनि हुन सक्छ ।

नेपालमा आजभोलि विभिन्न उद्योग धन्धाहरुमा सफा ईन्धनको प्रयोग गर्नुको साटो फर्नेश तेलको प्रयोग गर्ने चलन बढेर गएको छ । फर्नेश तेलमा सल्फरको मात्रा बढी र अन्य मिसावटहरु हुने भएकोले विभिन्न हरितगृह ग्यासहरुको उत्सर्जन हुने गर्दछ । जस्तै कार्बन डाईअक्साईड (CO_2), नाईट्रोजन डाईअक्साईड (NO_2), सल्फर डाईअक्साईड (SO_2) आदिका साथै अत्यधिक धुलो धुवाँको पनि उत्सर्जन भैरहेको हुन्छ । फलस्वरूप यस्ता उद्योगहरुमा काम गर्ने कामदारहरु सिधै प्रभावित भैरहेका हुन्छन् भने औद्योगिक क्षेत्र वरीपरीका समुदायमा उक्त धुलो वा ग्यासहरु फैलिएर असर गरिरहेको हुन सक्छ ।

विषाक्त पदार्थहरु एवं घातक रसायनहरु निस्कदा



- अवस्था अनुसार वा तपाईंले कति छिटो चाल पाउनुहुन्छ, त्यति नै छिटै भएको उपाय अपनाउनु हुन्छ । कहिलेकाहीं आफ्नो घरभित्र रहनुनै सुरक्षित हुन्छ । अर्को अवस्थामा त्यस ठाउँ जतिसक्दो चाँडै छाइनु उचित हुन्छ । तालिम तथा राम्रो आकस्मिक सामुदायिक योजनाले तपाईंलाई त्यहाँ बस्न वा त्यो ठाउँ छोड्न मद्दत पुऱ्याउँछ ।
- कुनै किसिमको तथाकां राख्नुहोस् । विषाक्तपन भएको दिनलाई चिन्ह लगाउनुहोस् र त्यो कति समयसम्म रह्यो याद राख्नुहोस् । साथै कुनै अनौठो गन्ध, झलक, आवाज, भौतिक प्रतिक्रियाहरु

- तपाईंले महशुस गर्नु भएको तथा नजिकैका अरु मानिसहरू तथा जनावरहरूमा भएका कुनै परिवर्तनलाई समेत टिप्पुहोस्। यस्तो ज्ञान सामुदायिक कदमहरू चाल्नका लागि पछि महत्वपूर्ण हुन्छ।
- यदि सुरक्षित भए फोटो तथा भिडियो लिने। यिनीहरू पछि अदालत तथा अभियानहरूमा काम लार्ने हुन्छ।

विषाक्त पदार्थहरू एवं धातक रसायनहरूको उत्सर्जन भैसकेपछि



- यदि मानिस रसायनको प्रत्यक्ष सम्पर्कमा आए भने तुरुन्तै औषधी पसल तथा अस्पताल जान मढत गर्ने।
- स्थानीय निकाय तथा सञ्चार माध्यमहरूमा यसबारे जानकारी दिने।
- समुदायका सबै मानिसहरूलाई के भएको रहेछ भनेर थाहा दिन तथा अब कस्तो प्रतिक्रिया दिने वा समूहगत रूपमा के गर्ने भनेर छलफल गर्न सभा राख्ने।
- समुदायका सदस्यहरूलाई आफ्नो अनुभव तथा बीचारहरू बाँडून प्रोत्साहन दिने। यसले मानिसहरूलाई त्यस घटनाबाट बाहिर निस्कन तथा समुदायमा पारस्परिक भरोसा बनाउन मदत गर्दछ।

वातावरणीय स्वास्थ्य र सुरक्षा सम्बन्धी केही परिभाषाहरू

औद्योगिक फोहोरमैला भन्नाले औद्योगिक प्रतिष्ठानबाट निष्काशन हुने हानिकारक तथा प्रदूषणयुक्त फोहोरमैला सम्झनु पर्छ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८

प्रदूषण भन्नाले फोहोरमैलाबाट निस्कने ठोस, तरल वा ग्यास वस्तुको संयोजनबाट वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव परी वातावरणमा उल्लेखनीय हास त्याउने, क्षति पुऱ्याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि नोक्सानी पुऱ्याउने क्रियाकलाप सम्झनु पर्छ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८

फोहोरमैला भन्नाले घरेलु फोहोरमैला, औद्योगिक फोहोरमैला, रसायनिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला वा हानिकारक फोहोरमैला सम्झनु पर्छ र सो शब्दले तत्काल प्रयोग हुन नसक्ने अवस्थामा रहेका, फालिएका वा सडेगलेका, वातावरणमा हास आउने गरी निष्काशन गरिएका ठोस, तरल, ग्यास, लेदो, धुवाँ, धुलो, विद्युतीय तथा सूचना प्रविधिका लागि प्रयोग भएका सामाग्रीहरू लगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरू वा अनाधिकृत रूपमा सार्वजनिक स्थलमा टासिएका पोष्टर, पम्पलेट र नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फोहोरमैला भनी तोकिदिएको अन्य वस्तु समेतलाई जनाउनेछ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८

फोहोरमैला व्यवस्थापन स्थल (स्थानिटरी ल्याण्डफिल साइट) भन्नाले फोहोरमैला विसर्जन वा प्रशोधन गर्नको लागि स्थानीय तहले तोकेको स्थल सम्झनु पर्छ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८

रसायनिक फोहोरमैला भन्नाले यथास्थितिमा प्रयोग हुन नसक्ने जुनसुकै स्रोत तथा प्रक्रियाबाट निस्केका मानव स्वास्थ्य लगायत जीव, जन्तु एवं वातावरणमा प्रतिकूल असर पार्ने सम्पूर्ण रसायनिक पदार्थहरू वा समय समयमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी रसायनिक फोहोरमैला भनी तोकिएका ठोस, तरल, लेदो, धुलो, ग्यास, लगायतका पदार्थ वा वस्तुलाई सम्झनु पर्छ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८

स्वास्थ्य संस्थाजन्य फोहोरमैला भन्नाले अस्पताल, क्लिनिक, फार्मसी, औषधी पसल, ब्लड बैंक, प्याथोलोजिकल प्रयोगशाला, पशु स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशन हुने हानिकारक फोहोरमैला सम्झनु पर्छ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८

हानिकारक फोहोरमैला भन्नाले प्राकृतिक वातावरणमा हास त्याउने, मानव तथा अन्य प्राणीको स्वास्थ्यमा हानि नोक्सानी पुऱ्याउने विभिन्न रूपमा निष्काशित वस्तु, पदार्थ तथा रेडियो विकिरण सम्झनु पर्छ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८

जोखिमपूर्ण पदार्थ भन्नाले जोखिमपूर्ण फोहोरको सीमापार ओसारपसार, नियन्त्रण र विसर्जन सम्बन्धी बासेल महासन्धिमा सचीकृत पदार्थ तथा मानव स्वास्थ्य वा वातावरणमा प्रतिकूल असर पार्ने विष्फोटक, ज्वलनशील, चीरस्थायी तथा सक्षारक (कोरोसिभ) गुण भएका। पुनः प्रयोग नगरिएका कच्चा पदार्थबाट प्रशोधन भई पहिलो पटक प्रयोगमा आउन लागेका पदार्थ सम्झनु पर्छ। वातावरण संरक्षण ऐन, २०७६

प्रदूषण भन्नाले फोहोरमैला, रसायन, ताप, ध्वनी, विद्युतीय, विद्युतचुम्बकीय तरङ्ग वा रेडियोधर्मी विकिरणका कारण वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय हास त्याउने, क्षति पुऱ्याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि नोक्सानी पुऱ्याउने कार्य सम्झनु पर्छ। वातावरण संरक्षण ऐन, २०७६

फोहोरमैला भन्नाले वातावरणमा हास आउने गरी निष्काशन गरिएको तरल, ठोस, र्यास, लेदो, धुवाँ, धुलो, विकिरणयुक्त पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तु सम्फनु पर्छ । वातावरण संरक्षण ऐन, २०७६

वातावरण भन्नाले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणाली, आर्थिक तथा मानवीय क्रियाकलाप, यिनका अवयवहरु तथा ती अवयवहरुको बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्ध सम्फनु पर्छ । वातावरण संरक्षण ऐन, २०७६

आकस्मिक स्वास्थ्य सेवा भन्नाले आकस्मिक घटना वा आपतकालीन अवस्था परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरुको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अङ्ग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने प्रारम्भिक तथा सेवा सम्फनु पर्छ । जनस्वास्थ्य सेवा ऐन, २०७५

आधारभूत स्वास्थ्य सेवा भन्नाले दफा ३ को उपदफा ४ बमोजिम आम नागरिकको स्वास्थ्य आवश्यकता पूर्तिका लागि राज्यबाट सुलभ रूपमा निःशुल्क उपलब्ध हुने प्रबद्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सेवा सम्फनु पर्छ । जनस्वास्थ्य सेवा ऐन, २०७५

जोखिमयुक्त क्षेत्र भन्नाले कार्य स्थल वा कार्य प्रकृतिका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने कुनै पनि रसायनिक, जैविक, जलवायु परिवर्तन जन्य, मनोसामाजिक, शारीरिक, भौतिक तथा भौगोलिक अवस्था रहेको कार्यक्षेत्रलाई सम्फनु पर्छ र सो शब्दले स्वास्थ्य उपचार बेला स्वास्थ्यकर्मीहरूलाई हुने सम्भाव्य जोखिम समेतलाई जनाउनेछ । जनस्वास्थ्य सेवा ऐन, २०७५

विषाक्त व्यापार (Toxic Trade)

विषाक्त व्यापार भनेको विषाक्त फोहरहरू तथा विषाक्त रसायन वा सामाग्रीहरू एक देशबाट अर्को देशमा निर्यात गर्नु हो । धनी राष्ट्रहरूले प्रायः यस्ता फोहरहरू आफ्नो देशबाट धेरै टाढा विसर्जन गर्न खोज्दछ, र गरीब देशका सरकार यस्ता कार्य रोक्न प्रायः निर्वल हुन्छन्, त्यसैले प्रायः विषाक्त व्यापार भन्नाले धनी राष्ट्र र धनी समुदायले गरीब देश तथा गरीब समुदायमा हानिकारक फोहर थुप्राउनु हो भन्ने बुझिन्छ । उदाहरणका लागि क्यानाडा, अमेरिका, जापानका फोहर मलेसिया, फिलिपिन्स, भारत, श्रीलंका र बंगलादेशसम्म समुद्री बाटोबाट पठाउने गरेको पाईएको छ । नेपाल भुपरीवेष्ठित देश भएकाले यसको सम्भावना कम छ, तर सतही बाटो बाट पनि छिमेकी देश भारत र चिनबाट नेपालको बाटो भै यस्ता फोहरहरुको ओसारपोसार हुने गरेको बेलाबहत सुनिने गरेको छ । यस्ता गतिविधिहरु प्रति हामी सबै चनाखो र सचेत हुनुपर्दछ ।

सूर्ती, जीवनाशक विषादी, उन्नत जातका खाद्यान्न, एस्वेस्टस, सिसायुक्त इन्धन, विग्रेका वा पुराना विद्युतीय सामानहरू, घरायसी फोहर, अस्पतालजन्य फोहर, औद्योगिक फोहर एवं विद्युतीय फोहरहरू

र अन्य उत्पादनहरू हानिकारक भएतापनि प्रायः धनी देशरुबाट गरिब देशहरूमा पठाइएका क्यै उदाहरणहरु विधमान छ ।

अन्तर्राष्ट्रिय कानूनले यस्ता केही विषाक्त व्यापार निषेध गरेको छ । तर थुप्रै स्वास्थ्य तथा मानव अधिकारावादीहरूलाई थाहा भए जस्तै: यस्ता कानूनले तब मात्र मानिसलाई सुरक्षा प्रदान गर्दछ, जब मानिसहरू सँगठित रूपमा त्यसको कार्यन्वयन गर्न लागि पर्दछ ।

विषाक्त फोहर बिसर्जन र रसायन सञ्चालन अन्तर्राष्ट्रिय सम्झौताहरू

वर्षोंसम्म उत्तर अमेरिका र यूरोप जस्ता धनी राष्ट्रहरूले अफ्रिका, एसिया, ल्याटिन अमेरिका र पूर्व यूरोप जस्ता देशहरूमा बिना कुनै कानूनी दबाव, विषाक्त फोहरहरू विसर्जन गर्ने गरेका थिए । अन्तमा गरीब देशका सामुदायिक गतिविधिका साथै वातावरणविद्युतहरूको विश्वभर साभा दबावले विषाक्त व्यापार रोक्न अन्तर्राष्ट्रिय सम्झौता बनाउन सफल भए ।

पहिलो सम्झौता खतरनाक फोहरको दुवानी र व्यवस्थापन सम्बन्धी बासेल महासन्धि (१९९२) थियो । यो सम्झौता ती वातावरणविद्युतहरू जसले विषाक्त खरानी संसारभरी विसर्जन गर्न ढुलेको खिओन समुद्री नामक जहाजको पछि लागेका थिए, तिनीहरूको प्रयास सफल भएको थियो । बासेल महासन्धिमा सही गर्ने देशहरूले विषाक्त फोहरलाई कम गर्ने, पुनः प्रयोग गर्न र ती फोहरहरूलाई उत्पादन गरिएको ठाउँ नजिकै विसर्जन गर्नुपर्ने उद्देश्य लिए, नकि त्यसलाई अरु देशहरूमा फाल्ने कुरा स्वीकार गरे ।

सन् २००१ मा ९२ राष्ट्रहरूले दीर्घाई प्रदूषक सम्बन्धी (Persistent Organic Pollutants-POPs) स्टकहोम महासन्धिमा हस्ताक्षर गरे । यसबाट हुने हानि कम नगरेसम्म यसले १२ वटा सबैभन्दा धैरै हानिकारक प्रदूषकहरूको उत्पादन तथा प्रयोगमा निषेध गर्यो र यसको व्यापारलाई गैरकानूनी बनायो । हालसम्म यस्ता दीर्घायी प्रदूषकहरु २८ वटा महासन्धिमा सूचिकृत गरिसकेका छन् । नेपाल उक्त महासन्धिलाई सन् २००७ मा नै अनुमोदन गरीसकेको छ । तेश्रो सम्झौता सन् २००४ मा Rotterdam Convention on Prior Informed Consent (PIC) पास गयो । यसमा यदि कुनै देशले अरु देशमा हानिकारक रसायनहरू निर्यात गर्नु पर्यो भने त्यस देशलाई सूचना दिई पूर्वानुमति लिनुपर्दछ । सन् २०१३ मा मिनामाता मर्करी महासन्धि (Minamata Mercury Convention) विश्वका विभिन्न देशहरूले आत्मसात गरेका छन् । यसको उदेश्य भनेको मर्करीको सम्पर्कबाट मानव स्वास्थ्य एवं वातावरणलाई जोगाउने रहेको छ । हालसम्म १३७ वटा देशहरु यो महासन्धिलाई अनुमोदन गर्न सकेको छन् तर नेपालले भने अझै अनुमोदन गर्न सकेको छैन । जब मानिसहरूले सन्धि सम्झौताहरू बारे थाहा पाउनुका साथै प्रयोग गर्न थाल्छन् । तिनीहरू विश्वभरका मानिसहरूको स्वास्थ्यलाई भन् राम्रो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछन् ।

रसायनहरूको भण्डारण

लामो समय रसायनहरू र विषादीहरूको भण्डारण गरिरहदा आगलागी, विष्फोटन वा विषाक्त रसायनहरू वातावरणमा निष्कासन हुने गर्दछ। रसायनहरूको सुरक्षित भण्डारणले दुर्घटनावाट जोगाउनुका साथ खानी क्षेत्रमा हानि कम गर्न समेत मद्दत गर्दछ। रसायनहरूको भण्डारण:

- विष्फोटक पदार्थ, विद्युतीय स्रोतहरू, सबै पानीका स्रोतहरू र गाडीहरूबाट पर राख्नुहोस्।
- बालबालिकाहरूको स्कूल, खेल्ने चौर, लगायत मानिसहरू खाने र बस्ने ठाउँभन्दा टाढा गर्नुहोस्।

- राम्ररी सूचिकृत गरिएको भाँडामा राख्नुहोस्। यदि तपाईंले रसायनहरू एउटा भाँडाबाट अर्कोमा सार्नुभयो भने नयाँ नामाकरण गर्नुहोस्। खानेकुरा र पानी पिउन प्रयोग गर्ने भाँडामा रसायनहरू कहिल्यै राख्नुहन्न। किनभने दुर्घटनावश कसैले त्यो रसायन खान वा पिउन सक्छ। रसायनको भाँडो खाली भइसकेपछि यसलाई राम्ररी सफा गरिएतापनि खान वा पिउन त्यो भाँडा प्रयोग गर्न हुन्न।
- बलियो ताल्चा लगाउन सकिने र राम्ररी सूचिकृत गरिएको भाँडामा रसायन भण्डारण गर्नुहोस्।

अम्लेखगञ्जमा म्याद गुज्रीएको विषादी भण्डारण गरेको ठाउँ अभै प्रदूषित

नेपालमा एक ताका विभिन्न २७ स्थानहरूमा करीब ७५ मेट्रिक टन म्याद गुज्रीएको दिर्घायी विषादी सहित विभिन्न घातक विषादीहरू तिसौ वर्षदेखि बसेका थियो। त्यस मध्ये अम्लेखगञ्जमा सबैभन्दा बढी ५० टन विषादी राखिएको भन्डारण कक्ष नेपाल माध्यमिक विद्यालयको चौरको ठिक अगाडी भएकोबाट स्कूलको चौरको माटो विषादीबाट प्रदूषित भैसकेको थियो। विषादीको गन्धबाट स्कूले बालबालिकाहरू बेला बेलामा बेहोस हुने, बान्ता गर्ने गरेका थिए। स्कूले बालबालिकाहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या, छाला चिलाउने समस्या आदि देखिदै गएका थियो। विभिन्न संघ संस्था, पत्रकारहरू, सम्बन्धित सरकारी निकायहरूको बर्णोको प्रयासपछी सन् २०१२ मा जर्मनीसम्म सबै ७५ टन म्याद गुज्रीएको विषादीहरूको विषर्जन गर्न सफलता पूर्वक फिर्ता पठाईयो। तर अभै ति भन्डारण गरेका ठाउँहरू ति घातक विषादीहरूबाट निकै प्रदूषित छन्। सो ठाउँ लगायत नेपाल भरीका त्यस्ता प्रदूषित ठाउँहरूलाई निसंक्रमण गरी सुरक्षित गर्नुपर्ने नितान्त आवश्यक छ।

नेपालको पप्स सम्बन्धी पहिलो र दोश्रो राष्ट्रिय कार्यान्वयन योजना (National Implementation Plan -NIP) हरूमा प्राथमिकतामा परेको उक्त कार्यलाई केहि हदसम्म सहयोग पुऱ्याउने उद्देश्यले कृषि विकास मन्त्रालयको संयोजनमा यस जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) बाट UNDP GEF SGP नेपाल कार्यक्रमको सहयोगमा सञ्चालित पप्स परियोजना अन्तर्गत नेपालमै पहिलोपल्ट गरिएको यी विषादी भण्डारण केन्द्रहरू भित्र र वरीपरीका माटोमा पप्स विषादीहरूको अवशेषको अध्ययन गर्दा विभिन्न १८ स्थान मध्ये पाँच स्थानका भण्डारण केन्द्रहरू भित्र र वरीपरीका स्थानहरूमा मानव स्वास्थ्य तथा वातावरणलाई अत्यधिक हानि गर्न सक्ने मात्रामा निम्न दिर्घायी विषादीहरू यस प्रकार पाइएकोमा यी पुराना विषादी भन्डारण गरिएका स्थानहरूलाई सफा र सुरक्षित बनाउन आवश्यक छ।।

अगानो क्लोरिनयुक्त यौगिक	लक्षित मात्रा नेदरल्यान्ड	अम्लेखगञ्ज		नेपालगञ्ज		विराटनगर		लुम्ले		विरागन्ज	
		मापन मात्रा	निर्देशित भन्दा गुणा बढी								
DDT/DDE/DDD	०.०१	९२.०७	९२०७	२.४७	२४७	१२.२४	१२२.४	३.९२	३९२	२.२२	२२२
Beta BHC	०.००९	७२.०४	८००४	८२.७९	९१८.९९						
Gamma BHC	०.००००५	३.३७७	६७५.४०	६.३३	१२६६००			३०.६५	६१३०००	१६.६१	३३२००
HCH-compounds	०.०१	७५.४२	७५४२	८९.१२	८९१२			३०.६५	३०६५	१६.६१	१६६१
Endosulfan	०.००००१	२.६७	२६७०००								

स्रोत: कीटनाशक अवशेष विश्लेषण परिणाम, जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र, २०१४, (WETC Pvt. Ltd's प्रयोगशालामा गरिएको)



नेपालमा गह्रौं धातु एवं अन्य रसायनहरूको अत्यधिक सम्पर्कबाट भैरहेको वातावरणीय र स्वास्थ्य समस्याहरू

आर्सेनिक, पारो, क्याडमियम, युरेनियम र सिसा जस्ता गह्रौं धातुहरूको थोरै मात्र पनि मानिसहरूका लागि हानिकारक हुन्छन् । खानी क्षेत्रमा थुप्रै धातुहरू एकसाथ पाइने हुनाले कुन धातुका कारण स्वास्थ्य समस्या भैरहेका छन् छुट्ट्याउन गाह्रौं हुन्छ । यदि तपाईंको काम गर्ने वा बसोबास गर्ने ठाउँमा कुनकुन धातुहरू पाइन्छ र ती धातुहरूबाट पर्ने स्वास्थ्यमा असरबारे तपाईंलाई थाहा छ भने यसले तपाईंमा कुन धातुले असर गरिरहेको छ भनेर थाहा पाउन मद्दत गर्दछ । केही खानी मजदूरहरूले, खानी संचालकहरूसँग तिनी कुन गह्रौं धातुसँग सम्पर्क भैरहेका छन् भनेर परीक्षण गराउनुपर्ने तथा त्यसका हानि कम गराउन तालिम दिनुपर्ने कुरा माग गर्नुपर्दछ:




- पारो (मर्करी) खानीबाट उत्खनन् गरी निकालिन्छ र सुनलाई कच्चा धातुबाट छुट्ट्याउन प्रयोग गरिन्छ । <https://youtu.be/Tk9HZUYQc6s>
- सिसा (लेड) प्रायः तामा, चाँदी र जस्तासँग पाइन्छ ।
- आर्सेनिक प्रायः सुन, तामा र जस्तासँग भेटिन्छ ।
- क्याडमियम चाँदी र जस्तासँग भेटिन्छ ।

पारो विषाक्तता

जब खानीका मजदूरहरूले कच्चा धातुबाट सुन वा चाँदी निकाल्द्दन, वा नेपालमा पारोको प्रयोग गरी विभिन्न धातुका मूर्तिहरूमा सुनको जलप लगाउदछ । उनीहरू कच्चा धातुलाई पारोसँग मिसाएर एउटा नरम वस्तु अमलगम बनाउँदछ । जब सुन संकलन गर्न पारो हालिन्छ, पछी तताएपछि पारो र्यासमा परिणतभै उडेर वातावरणमा मिसिन जान्छ र जो नजिकैको मानिसहरूको शरीरमा श्वासप्रश्वासको माध्यमबाट प्रवेश गर्न सक्छन् । पारोलाई खुल्ला भाँडामा राखिएमा र्यास बनेर उड्न सक्छ । पारो मिसिएको हावामा श्वास लिनु धेरै खतरनाक हुन्छ । पारो छ्यालाको माध्यमबाट वा हातको सम्पर्कबाट वा खानाको माध्यमबाट शरीरमा प्रवेश गरेमा पनि हानिकारक हनु सक्छ ।

पारोबाट विष लागेको र औलोको केही लक्षण एउटै हुने हुनाले भुक्किन सकिन्छ । यदि तपाईं सुन खानी उत्खननको नजिक



बस्नुहुन्छ, वा धातुका मूर्तिहरूमा सुनको जलप लगाउनु हुन्छ र औलोको औषधीले काम नगरेमा, पारो विषाक्तताको बारेमा स्वास्थ्यकर्मीसँग कुरा गर्नुहोस् । पारोले धेरै समयसम्म पानी र माटोमा बसेर वातावरणमा विष फैलाउन सक्छ । संयुक्त राज्य अमेरिकाको, क्यालिफोर्निया शहरका नदि र तालहरू सयौं वर्ष अघि सुन खानीबाट भएको पारो विषले अझै प्रदूषित छ । त्यस्तै जापानको मिनामाता एवं निगाता भने ठाउँमा एउटा उद्योगबाट पारोयूक्त फोहरपानीको विषर्जन समुद्री खाडीमा मिसाएका कारण त्यहाँका माछा र अन्य समुद्री जीवहरूमा पारो मिसिएकोले त्यसमा आश्रित समुदाय, चराचुरुङ्गी तथा जनावर (कुकुर, विरालो) आदि पुस्तौ दर पुस्ता प्रभावित हुँदै आईरहेको छ ।

पारो (मर्करी):

बढ्दो दन्त चिकित्सा सेवा, दन्त चिकित्सक, अस्पताल, दन्त क्लेज एवं स्वास्थ्य संस्थाहरूको विकासले स्वास्थ्य सेवामा पहुँच बढ्दैजानुको साथै अझैपनि धेरैको संख्यामा प्रयोग गरीने मर्करीयूक्त रसायनहरू, तापकम नाप्ने थर्मिमिटर, रक्तचाप नाप्ने ब्लड प्रेसर मिटर, विभिन्न भ्याक्सिन तथा औषधीमा प्रयोग भएका मर्करीयूक्त भोल प्रिजरभेटिभ लगायत लाखौको संख्यामा आयात एवं प्रयोगमा आईरहेको मर्करीयूक्त ट्यूबलाईट, सि.एफ.एल (CFL) चिमको प्रयोग पस्त्वात उचीत व्यवस्थापनका आभावमा स्वास्थ्य कर्मी, विरामी, विरामी कुरुवाको स्वास्थ्य लगायत वातावरणमा निकै ठुलो नकारात्मक प्रभाव पारीरहेको छ । जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) ले नेपाल दन्त चिकित्सक संघ (Nepal Dental Association-NDA) सँग मिलेर सन् २०१३ मा ५४ जना दन्त चिकित्सक लगायत केही नर्श, मर्करी अमलामबाट दाँत भेरेको व्यक्तिहरूको शरीरमा गरेको मर्करीको अवशेषबारेको अध्ययनले सत प्रतिशत दन्त चिकित्सक, नर्श र मर्करी अमलामबाट दाँत भेरेको मानिसको शरीरमा ०.०९७ देखि ०.५४७ पि.पि.एम. मर्करी पाईएको थियो । मर्करीयूक्त डेन्डल फिलिङ्को सट्टा कम्पोजिट, गलास आईनोमर, कोम्पोमर, जिरकोनियम र सिरामिक जस्ता सुरक्षित मर्करीमूक्त फिलिङ्को प्रयोग बढाउनु पर्ने देखिन्छ ।

नेपालमा मर्करी अर्थात पारो विभिन्न प्रयोजनका लागि र खासगरी स्वास्थ्य सेवामा मर्करीयूक्त रसायन, उपकरणहरू, दाँतमा भर्ने सिल्भर फिलिङ्क, आयूर्वेद औषधीहरू, सौन्दर्यका सामग्रीहरू, विद्युतीय प्रकाशका उपकरणहरू जस्तै सि.एफ.एल. चिम, ट्यूबलाईट लगायत अन्य मुर्तिकला र गरगहनाका सामानहरू आदिमा पनि

मर्करीको प्रयोग हुने गरेको पाईएको छ । यी सबै प्रयोजनका लागि नेपाल भित्र मर्करी रसायन, उपकरण वा उत्पादनहरु रूपमा रूपमा भित्री सके पछि यसको उपयोग गर्नेकम देखि लिएर काम नलागाने अवस्थामा प्रयोग पश्चात उत्सर्जन हुने मर्करी सहितको फोहरको उचित व्यवस्थापन नभएको कारण मानवजाती, जिवजन्तु तथा वातावरण प्रभावित भैरहेको कुरा यहा सबैमा जानकारी गराई मिनामाता महासचिवको हस्ताक्षर गरेको आठ वर्ष वित्तिसकदा पनि अनुमोदन गर्न सकेको छैन् । जन स्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रले गरेको अध्ययनहरुबाट देखिएको केही सुचक समस्याहरुलाई यथोचित सम्बोधन गर्न गराउन आजको टडकारो आवश्यकता हो ।

- नेपालमा आयात तथा उत्पादन हुने विभिन्न ब्रान्डका कस्मेटीकहरूमा मर्करीको मात्रा 0.025 देखि 0.0529 mg/kg
 - नेपालमा आयात तथा उत्पादनहुने विभिन्न ब्रान्डका बालबालिकाको खेलैनामा मर्करीको मात्रा 4.3 ppm
 - नेपालको फेवाताल तथा कालिमाटी बजारका विभिन्न जातका माछ्यहरूमा मर्करीको मात्रा 0.003 देखि 0.242 ppm
 - नेपालमा माछ्यमारी जीविकोपार्जन गर्ने माझी समुदायको शरीरमा मर्करीको मात्रा 0.385 देखि 1.799 ppm

दर्शनीपुर | अंकता: ०३ फेब्रुअरी (Tuesday, Feb 6, 2017)

फेवातालका माछा-आश्रित व्यक्तिमा भेटियो पारो

● [sept 2018](#)



ता एवं विवरण इसी विवरण का,
जो यहाँ आया सिर्फ़ है।

- ५३ % माझी समुदायको शरीरमा (१५ जना मध्ये ८ जनामा) अमेरिकी मापदण्ड १ ppm भन्दा अत्यधिक मर्करी पाईएको छ ।
 - १०० % स्वास्थ्यकर्मीहरुमा (दन्त चिकित्सक र नर्श) मर्करीको मात्रा ०.०९७ देखि ०.५४७ ppm पाईएको छ ।
 - १००% बच्चा पाउने उमेरका माछ्छा खाने अन्य सर्वसधारण महिलाहरुको शरीरमा पनि मर्करीको मात्रा ०.११ देखि १.० microgram/gram पाईएको छ ।
 - नेपाली बजारमा निर्वार्द्ध रूपमा अन्तिम लाईफ विसर्जनको विना कुनै सोचका साथ लाखौ मर्करीयूक्त CFL चिमहरुको आयात, विक्रीवितरण, प्रबर्द्धन तथा उपयोग भैरहेकोमा मर्करीको मात्रा १.० देखि ५.२९ mg/CFLI
 - काठमाण्डौ उपत्यकामा खासगरी ललितपुरमा धातुको मूर्तिमा सुनको जलप लगाउने महिला कामदारहरु समावेश २० जना मानिसको शरीरमा कम्तिमा ०.३५ mg/kg देखि अधिक्तम २८.४६ mg/kg मर्करी पाईएको थियो । अध्ययनमा समावेश ७५

प्रतिशत महिलाहरूमा अमेरिकी मापदण्ड १ mg/kg भन्दा बढी पाईएको थियो ।

- काठमाण्डौ उपत्यकामा खासगरी ललितपुर र भक्तपुरमा गरी धातुको मूर्ति र मन्दिरको छानामा सुनको जलप लगाउन कारखानाह्रबाट निष्कासित फोहर पानीमा मर्करीको अध्ययन गर्दा कम्तिमा 0.627 mg/L देखि अधिक्तम 11477 mg/L मर्करीयुक्त फोहरपानी प्रशोधन विना नै बाहिरी वातावरण तथा पानीको श्रोतमा पठाएको पाईएको थियो । जुन नेपाल सरकारले बाहिरी वातावरणमा फाल्ने औद्योगिक फोहर पानीको लागि तोकेको मर्करीको मापदण्ड 0.09 mg/L भन्दा 1147700 गुनाले बढी हो ।
 - सन् $2017/18$ मा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले मर्करीको प्रयोग र उत्सर्जन हूने सम्बन्धी गरेका अध्ययनले ललितपुर महानगरपालिकामा परमपरागतरूपमा बष्टैँदेखि चलनमा रहेको मुर्तिहरूमा सुनको जलप लगाउने प्रक्रृयाबाट वार्षिक रूपमा करीब 12725 किलोग्राम मर्करी वातावरणमा उत्सर्जन भैरहेकोबाट हावा, पानी र माटो निकै प्रदूषित भैरहेको तथ्याङ्क सार्वजनिक समेत गरीसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मिति २०६९।१।२१ मा
मर्कीरीयुक्त उपकरणहरूको आयात, खरिद तथा प्रयोगमा
आ.व. २०७०।७ देखि पुर्णतया प्रतिबन्ध गर्ने निर्णय गरी
प्रभावकारी कार्यान्वयनमा आईसकेको छ। फलस्वरूप प्रायजसो
सबै अस्प्तिलहरूमा जवरो नाज मर्कीरीमुक्त डिजीटल थर्मामीटर
तथा रक्तचाप नाज मर्कीरीमुक्त ऐनोरोइड स्फिगमोम्यानोमीटरको
प्रयोग भैरहेको छ।

जनस्वास्थ्य तथा वातावरण प्रबर्द्धन केन्द्र (CEPHED) को अनुसन्धानमा आधारीत मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवाका सम्बन्धित सबै सरोकारवाला संघ संस्थाहरुसँग मिलेर गर्दै आएको पैरवीलाई सम्बोधन गर्दै सम्मानीय उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपनेन्द्र यादवले मर्करीयुक्त उपकरण तथा डेन्टल अमलामको प्रयोगमा प्रतिबन्ध लगाउदै मर्करीमुक्त दन्त चिकित्सा तथा मर्करीमुक्त स्वास्थ्य सेवा सुनिश्चित गर्ने तरफ उनमुख भएको एकदमै दुरगामी निर्णय २०७६ साल भाद्र ४ गतेको मन्त्रीस्तरीय निर्णय गर्नेभएको थियो । जस अनसार

- गर्भवती र स्तनपान गराईरहेको महिला तथा १५ वर्षमुनि बालबालिकाहरूमा मर्करी डेन्टल अमलामको प्रयोग पुर्णतः प्रतिबन्ध लगाउने
 - अन्य उमेरको हकमा विकल्प भएमा (मर्करी डेन्टल अमलामको प्रयोगमा) पाँच वर्ष भित्र प्रतिबन्ध लगाउने ।
 - दन्त चिकित्सा अध्ययन अध्यापन गराउने विश्व विद्यालयहरू तथा प्रतिष्ठानहरूलाई मर्करी डेन्टल अमलामको प्रयोगबाटै पाठ्यक्रम परिमार्जन गर्ने ।
 - प्रयोगात्मक अभ्यासमा मर्करी अमलामको प्रयोग प्रतिबन्ध गर्ने ।

सिसा (लेड):

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) ले सन् २०२१ मा विश्व स्वास्थ्य सँगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा नेपाल सरकारले पेन्ट्समा तोकेको लेड (सिसा) को मापदण्डको प्रभावकारीता सम्बन्धी अध्ययन मापदण्ड आएको पहिलो पल्ट सबै सातै प्रदेशहरूवाट संकलित ३७ पेन्ट्स उद्योगहरूका ६२ विभिन्न रङ्गका ईनामेल पेन्ट्सहरूमा गरिएको अध्ययन प्रतिवेदन सँगै नेपालमै पहिलो पटक बृहतरूपमा आठ विभिन्न पेन्ट्सका २१ विभिन्न रङ्गका स्प्रे पेन्ट्स (Spray Paint), नमूनाहरूमा गरिएका लेड सम्बन्धी अध्ययन प्रतिवेदनहरू लिखित जानकारी पत्र सार्वजनिक भइसकेको छ ।



नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP) र विश्व स्वास्थ्य सँगठन (WHO) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) काठमाण्डौले हालै २०७८ साउनदेखि भदौसम्म गरेको ईनामेल पेन्टसहरुमा लेडको मापदण्डको परिपालना सम्बन्धी अध्ययनको परिमाण मापदण्ड प्रभावकारी भएको छ, वर्ष भन्दा बढी भईसकेको भएपनि कार्यान्वयन निकै कमजोर रहेको पाईएको छ। जस अनुसार कुल ६२ नमूना मध्ये ३२ वटा (५२%) पेन्टमा मात्र मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पि.पि.एम. भन्दा कम लेड पाईएको छ भने ६२ नमूना मध्ये ३० वटा (४८%) पेन्टमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पि.पि.एम. भन्दा बढी लेड पाईको थियो। अध्ययनले देखाएको मापदण्डको परिपालनाको अवस्थामा सुधार देखिए पनि कुनै कुनै पेन्टहरुमा अझै अत्यधिक मात्रामा (२२८५० पि.पि.एम. सम्म लेड पाईएको, अर्थात मापदण्ड भन्दा ४५३ गुणा बढी) सम्म लेड पाईहरेको अवस्थामा पेन्टमा लेडको मापदण्डको पुर्ण परिपालना र प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक रहेको थियो।

अर्को महत्वपूर्ण तथा नेपालमा सर्वप्रथम विभिन्न सात अन्तर्राष्ट्रिय एवम एक राष्ट्रिय स्प्रेपेन्ट्स उद्योगका गरी जम्मा २१ वटा स्प्रेपेन्ट्समा गरिएको लेडको अध्ययनले पनि मापदण्डको परीपालनाको स्थिति त्यति उत्साहजनक पाईएन । २१ मध्ये १४ वटा (६७%) स्प्रेपेन्टमा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पि.पि.एम.भन्दा कम लेड पाईएको थियो भने ७ वटा (३३%)मा मापदण्डमा तोकेको अधिक्तम लेडको मात्रा ९० पि.पि.एम.भन्दा बढी लेड पाईको थियो । यी स्प्रेपेन्टसका सात नमूनाहरुमा लेडको मात्रा ७५१.१ देखि १५६१८.६२ पि.पि.एम.सम्म लेड पाईएको थियो ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र
 (CEPHED) ले सन् २०१४ मा काठमाडौं
 उपत्यकाको स्कूल, अस्पताल र
 सर्वसाधारणको गरी २३ वटा घरहरुमा
 गरिएको घरको धुलोमा लेड सम्बन्धी
 अध्ययनमा सर्वसाधारणको घरभन्दा
 पनि स्कूलहरुको कक्षाकोठाको धुलोमा
 अत्यधिक लेड पाईएको थिए । करिब ३८%
 सर्वसाधारणको घर र सबै स्कूलका ८०%
 विद्यालयको कक्षाकोठाहरुको धुलोको
 नमनमा अत्यधिक लेड पाईएको थिए ।



अध्ययनमा समावेश सबै विद्यालयहरुको धुलोमा अत्यधिक लेड पाईएको थियो र बढीमा $10\text{ }\mu\text{g}/\text{ft}^2$ सम्म पाईएको तथ्यवाट स्कूल वातावरण निकै जोखिमपूर्ण अवस्थामा रहेको प्रमाणित भैसकेको छ । अध्ययनमा समावेश सत प्रतिशत स्कूलहरु (५ मध्ये ५ वटै) को धुलोमा अत्यधिक लेड पाईको थियो भने सबै भन्दा बढी $10\text{ }\mu\text{g}/\text{ft}^2$ मापन गरिएको बाट स्कूल वातावरण भन लेडका कारण खतरनाक अवस्थामा थियो भनी प्रमाणित हुन आएको थियो । (CEPHED, 2014) ।

एकजना वयस्क व्यक्ति आफ्नो प्रजनन् सम्बन्धी (शुक्राणुको संख्यामा कमी) समस्याको समाधान गर्ने उपाय खोज्ने क्रममा एक जना लाईसेन्स प्राप्त आयुर्वेदिक चिकित्सकको सेवा लिन पुग्दा सात प्रकारका विभिन्न आयुर्वेदिक औषधीहरू तीन महिनाका लागि सेवन गर्न सल्लाह दिएको थियो । तर औषधी सेवन गर्दैजादाँ उहाँको शुक्राणुको संख्यामा बढ़ी हुनुको सट्टा स्वास्थ्यमा भन थप समस्याहरू जस्तै थकान, भोक नलाग्ने, वाकवाक लाग्ने र पेट दुख्ने जस्ता समस्याहरू बढेर आयो । उहाँलाई दिईएको यी आयुर्वेदिक औषधीहरू तीन महिनासम्म सेवन गर्नुको अलावा पहिला कुनै किसिमका अन्य स्वास्थ्य सम्बन्धी समस्याको उपचार भैरहेको थिएन । रक्त अत्यता र पेट दुखाई बीचमा सम्बन्ध हुनेभएको कारण एक जना चिकित्सक उहाँमा लेड (सिसा) को विषाक्तता हुनसक्ने सम्भावनाहेरी रगतमा लेड (Blood Lead Level-BLL) को जाँच नेपालमै निजीस्तरमा सञ्चालित एक मात्र लेड जाँचे सामयाक डाईग्नोष्टिक प्रा.लि. जाउलाखेलमा परीक्षण गर्दा रगतमा अत्यधिक बढी लेड ($2.3 \mu\text{g/dL}$) पाईएको थियो । यतिका धेरै मात्रामा रगतमा लेड पाएको अवस्थामा तरुन्त अस्पताल भर्नागरी चिलेसन


Digitized by srujanika@gmail.com

आयर्वेदिक औषधिमा विषाक्त लिङ्ग

also available; additional options will soon be offered at lower rates by arrangement with your local



थेरापी गर्नुपर्ने चिकित्सकिय आवश्यकता रहेकाले उहाँलाई सोही अनुसार उपचार गरिएको भनी जोरनल अफ ईन्टरनेशनल फेडेरेशन अफ क्लिनिकल केमेट्रि एण्ड ल्यावोरेट्री मेडिसिन २०२० मा प्रकाशित भैसकेको छ। विश्व स्वास्थ्य सँगठन (WHO) को अनुसार हर्वल मेडिसिनहरुमा लेडको अधिक्तम मात्रा १० पि.पि.एम. (ppm) सम्म मात्र तोकेकोमा यस विरामीलाई सेवन गर्न दर्दिएका ८.५ प्रतिशत (सात मध्ये छ वटा) औषधीहरुमा तोकेको भन्दा निकै धेरै लेड पाईएको थियो। यी आयुर्वेदिक औषधीहरुमा लेडको मात्रा कम्तिमा ४.५ पि.पि.एम. देखि सबै भन्दा बढी २०.७ पि.पि.एम. सम्म लेड पाईएको परीणाम पनि उक्त जोरनलमा प्रकाशित छ। (Gautam, K. et.al 2020, EJIFCC 2020; Nov;347 : (4)31)



भिजेको कपडाले सतहहरू सफा गर्दा पनि लिडयुक्त रङ्गबाट निस्केका धुलो र बोकाहरूसँगको सम्पर्कलाई घटाउन सघाउ पुछ्छ।

काठमाडौं उपत्यकाका ३०४, सुनसरी र मोरङ्ग गरी ३०८ जना विद्यालय जाने विद्यार्थीहरुको रगतमा लेडको मात्रा मापन गर्दा काठमाडौंमा ७३ प्रतिशत एवं सुनसरी र मोरङ्ग गरी ९१ प्रतिशत विद्यार्थीको रगतमा लेड पाईएको थियो। काठमाण्डौ उपत्यकामा ६६ प्रतिशत बालबालिकामा र मोरङ्ग एवं सुनसरी गरी जम्मा ६३.६ प्रतिशत बालबालिकाको रगतमा अमेरीकी संस्था Center of Disease Control and Prevention –CDC ले तोकेको न्यून्तम मात्रा ५ µg/dl भन्दा धेरै बढी लेड पाईएको थियो। नेपाली बालबालिकामा मापन गरेको लिडको अधिक्तम मात्रा १०० µg/dl भन्दा बढीसम्म पाईएको भयावह स्थीती रहेको छ। भयाल ढोका र भित्ताहरुमा पेन्ट उपकेको घरहरुबाट आउने बालबालिकाको शरीरमा अन्यको तुलनामा निकै बढी लेड पाईनुको प्रमुख कारण लेडयुक्त पेन्टनै भएको पुष्टि हुन आएको छ। (Dr. KD Mehta, BPKIHS, Dharan, 2013 & 2014).


त्यसैगरी विश्व स्वास्थ्य सँगठन (WHO) को सहयोगमा नेपाल सरकार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद (NHRC) ले काठमाण्डौ उपत्यकाको ६ देखि ३६ महिनासम्म उमेरका ३१२ जना बालबालिकाको रगतमा लेडको अध्ययनले पनि ९० % भन्दा बढी बालबालिकाको रगतमा लेड पाईएको र जसमध्ये ६५% मा स्वास्थ्यमा एकदमै गम्भिर असर पुऱ्याउने स्तर ५ µg/dl भन्दा पनि बढी लेड पाईएकोले सबै सम्बन्धित निकायहरूले यसको बारेमा सोच्नुपर्ने बेला आईसकेको छ। पेन्टहरूले रङ्गयाएको घरबाट आउने बालबालिकाहरुको रगतमा अन्यको दाँजोमा बढी लेड पाईएको थियो। सोही अध्ययनले गरिब, दलित, जनजाती समूहका बालबालिकामा अधिक लेड पाईएको थियो। (Dhimal, et.al 2015, NHRC)।

त्यसैगरी औद्योगिक सहर विरगञ्जका १३ वर्ष उमेरसम्मका ५० बालबालिकाको रगतमा लेड परीक्षण गर्दा सत प्रतिशत बालबालिकाहरुको रगतमा अत्यधिक लेड पाईएको थियो भने ८४ प्रतिशतको रगतमा निकै धेरै मात्रामा १० µg/dl भन्दा पनि बढी लेड पाईएकोले नेपाली बालबालिका लेडको अत्यधिक जोखिममा रहेको पुष्टि हुन्छ (Gautam, K. et.al. Journal of Pathology of Nepal 2017 Mar30; 7(1); 1091-4)

साथै काठमाण्डौ उपत्यकामा विभिन्न किसिमका फोहर संकलन, ओसार पसार तथा प्रशोधन एवं विक्रिवितरणमा संलग्न ५० जना फोहर संकलन गर्ने कामदारहरुको रगतमा पनि बढ्दो मात्रामा लेड पाईएको अध्ययनहरूले देखाएको छ। जस अनुसार कागज र धातुहरु मात्र संकलन गर्ने व्यक्तिको रगतमा ७.३५ µg/dl लेड पाईएको, प्लाष्टिक कागज र धातुहरुमात्र संकलन गर्नेहरुमा ८.२३ µg/dl, पेन्टस क्यान प्लाष्टिक कागज र धातुहरुमात्र संकलन गर्नेहरुमा ८.४७ µg/dl, तथा विद्युतीय फोहर, पेन्टस क्यान, प्लाष्टिक कागज र धातुहरुमात्र संकलन गर्नेहरुमा सबैधन्दा बढी १२.८९ µg/dl लेड पाईएका थियो। (Gautam, K. et.al 2020, EJIFCC 2020; 31(2): 125-133)

नेपाल लगायत विश्वका विभिन्न मध्यम तथा निम्न विकशित मुलुकहरुमा लेड बाट ५ वर्ष मुनीका बालबालिकाहरुमा पर्ने असर हरूले हुने आर्थिक क्षतीको विश्लेषणले नेपालमा मात्र कुल अमेरीकी डलर १५३३२४५१२५ बराबरको वार्षिक रूपमा आर्थिक क्षती हुने तथ्य सन् २०१६ मे २३ मा नैरोबी, केनिया, संयुक्त राष्ट्र वातावरण कार्यक्रमको दोश्रो महासभामा जारी गरिएको विश्व नक्सामा प्रकासन गरेको छ। अर्थात वार्षिक रूपमा १.५ खर्ब नेपाली रूपैयाँ बराबरको क्षती नेपालमा भझरहेको छ। जुन रकम नेपालको कुल ग्राहस्थ उत्पादनको करीब ४ प्रतिशत, वार्षिक पाउने अन्तर्राष्ट्रिय अनुदानको करीब दुई गुना र नेपालको चालु आर्थिक वर्षको बजेटको २० % भन्दा बढी हुने अनुमान गरिएको छ। जुन क्षती राज्यले सम्पूर्ण लेड सँग सम्बन्धित व्यापार र व्यवसायबाट पाउने राजस्व आम्दानी भन्दा धेरै गुणाले बढी छ। - http://nyulmc.org/pediatricicleadexposure_

नेपालमा विभिन्न दैनिक उपभोग्य बस्तुहरु लगायत विगतमा यस जनस्वास्थ्य तथा वातावरण प्रबद्धन केन्द्र (CEPHED) ले गरेको विभिन्न सौन्दर्य प्रसाधनका सामग्रीहरुमा पनि खासगरी विभिन्न आठवटा ब्राण्डका लिपस्टिकहरुमा गरेको प्रयोगशाला परीक्षणबाट सत प्रतिशतमा अत्यधिक लेड (सिसा) पाईको छ। जसको मात्रा ३० देखि १४५ पि.पि.एम. पाईकएको थियो जुन अमेरीकामा केन्डिको लागी तोकिएको मापदण्ड 0.1 पि.पि.एम. भन्दा ३०० देखि १४५० गुणाले बढी रहेको छ। यो सिसाको मात्रा हेत्य क्यानाडाले कस्मेटिक उत्पादनहरुमा प्राविधिकरूपमा अमान्यहुने तोकिएको सिसाको मात्रा १० पि.पि.एम. भन्दा पनि धेरै अत्यधिक पाईएको बाट आम नेपाली प्रयोग कर्ता खासगरी कुल जनसंख्याको ५० प्रतिशत भन्दा बढी जनसंख्या ओगटेका महिला र बालबालिकाहरुको स्वास्थ्य यसबाट निकै प्रभावित भैरहेको छ। यसैगरी विभिन्न सातवटा छाला गोरो पार्ने किमरहरुमा गरिएको पारो (मर्करी) सम्बन्धी अध्ययनले पनि नेपालमा सर्वाधिक प्रयोग गरिने



किमहरुमा अधिकतम ०.५२१ मार्ड्योंको ग्राम प्रति के.जी. पाईइको थियो । त्यसैगरी विभिन्न १५ किसिमको नक्कली गरगहनाहरुमा पनि अत्यधिक लेड (सिसा) पाईएको थियो । सुन, चाँदि को जलप लगाइएका नक्कली गरगहनामा कम्तीमा २८ देखि ७७५५०० पि.पि.एम. सम्म सिसा पाईएको छ । अर्थात ७७ प्रतिशत सम्म लेडवाटमात्र बनेका नक्कली गरगहनाहरु नेपाली बजारमा निर्बाद्रुपमा आयात, विक्रिवितरण र उपयोग भैरहेको छ । जुन फेरी एक पटक अमेरिकामा बच्चाहरुको गरगहनाको लागि तोकिएको लिङ्कको मापदण्ड ३०० पि.पि.एम. भन्दा २५८५ गुणासम्मले बढी पाईएको थियो । त्यसै गरी हाम्रो घर, फर्निचर तथा स्कूल रंगाउने विभिन्न रंगहरुमा, खेलौनाहरुमा, कक्षाकोठाको धुलोमा लगायत नेपाली बालबालिकाको रगतमा समेत अत्यधिक लेड मिसिएको भनी विभिन्न सरकारी, निजी तथा गैरसरकारी स्तरमा गरिएका अध्ययनहरुले पुष्टि गरीसकेको छ ।

आर्सेनिक (Arsenic)

नेपालको विभिन्न भाग र खासगरी तराईको अधिकाँस जिल्लाहरुमा (करिब २१) भुमिगत खानेपानिको श्रोतमा प्राकृतिक रूपले पाईने आर्सेनिकको निकै ठूलो समस्याको रूपमा रहिआएको छ । यी जिल्लाहरुका २९ प्रतिशत टूबेलहरुमा विश्व स्वास्थ्य सँगठनले तोकेको आर्सेनिकको मात्रा १० mg/L भन्दा बढी आर्सेनिक पाईको थियो । ५० प्रतिशत भन्दा बढी जनघन्तव रहेको तराईका अधिकाँस मानिसहरुको मुख्य खानेपानी र सिंचाईको एक महत्वपूर्ण श्रोतको रूपमा रहेको भुमिगत पानीमा अत्यधिक आर्सेनिक पाईने गरेकोबाट निकै मानिसहरुमा आर्सेनिकबाट छाला कालाहुने, हतकेला र पैतालामा गिर्खाजस्तो घाउँ आउनेदेखि अर्सिनेकोसिस जस्ता क्यानसरको समस्या पनि देखिएको छ । नेपाल सरकारका सम्बन्धित निकायहरुले सुरक्षित पानीको श्रोतको पहिचान गरी व्यवस्थापन गर्ने प्रयासहरुसँगै विभिन्न पानीबाट आर्सेनिक हटाउने फिल्टर प्रविधीहरुको विकास, प्रचार र प्रसार गरीरहेको छ । खानेपानीमा आर्सेनिकको अधिकतम मापदण्ड ५० mg/L पनि तोकिएको छ । करिब ५००,००० मानिसहरु अधिकतम मापदण्ड ५० mg/L भन्दा बढी आर्सेनिक भएको पानी पिउन बाध्यछन् । प्राकृतिकरूपमा पाईने आर्सेनिक सँगै विभिन्न औद्योगिक प्रकृयामा पनि आर्सेनिकको प्रयोग भएको पाईन्छ ।

घातक खेलौनाहरु

बालबालिकाको खेलौना विषाक्त: नेपालमा आयात, उत्पादन, विक्रिवितरण तथा प्रयोग भैरहेको खेलौनाहरुमा जनस्वास्थ्य



तथा वातावरण प्रवर्द्धन केन्द्रले सन् २०१३ मा नेपालमै पहिलो पटक गरेको अध्ययन अनुसार अत्यधिक लेड, मर्करी, क्रोमियम, ब्रोमिन र क्याडमियम जस्ता अत्यधिक हानिकारक रसायनहरु पाएकोबाट बालबालिकाको स्वच्छ वातावरण र स्वस्थ्य रूपमा बाच्न र हुर्कनपाउने अधिकार हनन् भइरहेको साथै नेपाल बालअधिकार महासन्धिको पक्षधर राष्ट्र बनेको ३० वर्ष वित्तसंबद्ध पनि बालबालिकाहरु आजको दिनसम्म स्वच्छ, सफा र सुरक्षित खेलौना खेल्नबाट पनि बन्चित भैरहेको अवस्थामा अनुसन्धानमा आधारित सम्बन्धित सरकारी निकायहरुसँग गर्दै आएको पैरवी एवं सहकार्यको फलस्वरूप बालबालिकाको खेलौनामा पाईने एक दर्जन रसायनहरु सम्बन्धी बाध्यकारी मापदण्ड तोकिएको भए पनि पछि प्रकृयागत त्रुटि एवं निजी क्षेत्रको दबावका कारण स्थागन गरेको अवस्था छ । बालबालिकाले खेल्ने रङ्गीचङ्गी खेलौनाहरुमा विभिन्न घातक रसायनहरुको बारेमा अध्ययन गर्दा ५४ प्रतिशत खेलौनाहरुमा एकदमै घातक रसायन लेड, मर्करी, ब्रोमिन, क्याडमियम तथा क्रोमियमहरु पाईएको बाट बालबालिको स्वस्थ्य र सुरक्षित खेल्न पाउने अधिकारबाट बन्चित रहेको छ (CEPHED, 2012) । नरम प्लाष्टिकको खेलौनाहरुमा प्याथेलेट्स र अन्य खेलौनाहरुमा ऐस्वेस्टस बालबालिकाको खेलौनाहरुमा पनि पाईने गरेको छ । जस्तै रिमोट कन्ट्रोलबाट चलाउने कारहरु आदिमा ।

पोलीक्लोरीनेटेड वाइफिनाइल

संयूक्त राष्ट्र संघिय पप्स महासन्धिले मानव स्वास्थ्य तथा वातावरणको लागि निकै हानिकारक सावित भएर हालसम्म सुचिकृत गरेका २८ वटा दिर्घाई प्रदूषक रसायनहरु मध्ये पोलीक्लोरीनेटेड वाइफिनाइल (Polychlorinated Biphenyl- PCBs) पनि एक हो । यसलाई छोटकरीमा पि.सि.वी ले सुचित गरिन्छ । यसलाई प्रचलित नेपाली बोलचालको भाषामा “विजुलीको तेल वा राईफलको तेल” भनेर चिनिए पनि यो आफैमा विजुलीको तेल नभै यसमा मिसाइने एक प्रकारको दीर्घायी रसायन हो । औद्योगिक विकासलाई द्रुत रूपमा अगाडी बढाउन हजारौको संख्यामा उत्पादन गरिएका रसायन भित्र पि.सि.वी पनि पर्दछ । नेपाल यो महासन्धिको पक्षधर राष्ट्र रहेको छ ।

ग्रील पेशाकर्मीहरु पि.सि.वी.यूक्त विजुलीको तेलको प्रभाव सँगसँगै ग्रीलहरुमा इनामेल पेन्टहरु लगाई घरधनीहरुलाई दिनथालेको बाट पुऱ्ह: ती ईनामेल पेन्टसहरुमा पाइने लेड अर्थात् सिसा तत्वबाट दोहोरो प्रभावितहुने सम्भावना भएकोले सबैले लेड नमिसाईएको लोगो भएको पेन्टमात्र प्रयोग गर्न उचित हुन्छ ।


आकस्मिक घटना, सुरक्षा र यसको व्यवस्थापन

कुनै पनि काम गर्ने ठाउँ, समुदाय, घरमा जोखिमयूक्त वस्तुहरुसँग काम गर्दा वा सम्पर्कमा आउँदा सकेसम्म सुरक्षित हुनु वा आकस्मिक घटनाको लागि तयार हुनु आवश्यक छ ।

कामदारहरुलाई व्यवसाजन्य जोखिमबाट जोगाउने मोलिक उपाय भनेको उनीहरुलाई कार्य स्थलमा उत्सर्जन हुन सक्ने जोखिमयूक्त पदार्थहरुको सम्पर्कमा आउनबाट बचाउनु हो । परमपरागत



मान्यता अनुरूप कामदारहरुलाई जोखिमयूक्त पदार्थहरुको सम्पर्कमा आउनबाट बचाउने सबै भन्दा प्रभावकारी उपायहरुमध्ये क्रमशः जोखिमहरुको उन्मूलन (Elimination-Physically remove the hazard), जोखिमहरुलाई ईन्जिनियरिङ तरिकाले नियन्त्रण गर्ने (Engineering Control-isolate people from the hazard), प्रसासनिक वा व्यवस्थापकियरुपले नियन्त्रण गर्ने (Administrative Control-change the way people work) र अन्तमा कामदारहरुलाई उपयूक्त व्यक्तिगत सुरक्षाका साधनहरु (Personal Protective Equipment-Protect the workers with PPEs) प्रदान गरेर गर्न सकिन्छ । तर नेपालमा धेरै जसो अवस्थामा कामदारहरुको व्यवसायजन्य जोखिम न्यूनिकरणका प्रभावकारी उपायहरु मध्येका अन्तिम दुई निकै कम प्रभावकारी उपायहरु (४ देखि ५) जस्तै प्रसासनिक नियन्त्रण एंवं व्यक्तिगत सुरक्षाका साधनहरुलाई बढी अंगालेको पाईन्छ । व्यक्तिगत सुरक्षाका साधनहरु प्रायजसो फिट नहुने छोटो वा ठूलो हुन्छ कि काम गर्न असंजिला किसिमका हुने गरेको पाईन्छ । मापदण्ड अनुसार नभएका व्यक्तिगत सुरक्षाका साधनहरुले भन बढी जोखिम निमत्याउन सक्दछ । सबै भन्दा बढी प्रभावकारी उपायहरु (१ देखि ३ सम्म) विरलै अबलम्बन गरेको पाईएकाले यता तर्फ सबै सम्बन्धित सरकारी निकायहरुले ध्यान दिनु जुरुरी छ ।



श्रम ऐन, नियमावलि, औद्योगिक प्रतिष्ठान ऐन आदिमा आकस्मिक घटना सम्बन्धी पूर्वतयारी सम्बन्धी व्यवस्थाहरुको खासै व्यवस्था नरहेकोले उचित तथा यथेष्ठ कानूनी व्यवस्थाहरु गर्न गराउन अति आवश्यक छ । कार्य स्थल दुर्घटनाका कारण तथा व्यवसायजन्य रोग पहिचान गर्न अध्ययन र अनुसन्धान कार्य संस्थागत भने अझै भइसकेको छैन । तसर्थ आवश्यक संस्थागत व्यवस्थाहरु हुनु अनिवार्य छ ।

तलका शीर्षकहरुमा आकस्मिक घटनाको बेला सुरक्षित हुन सक्ने जानकारी गराउन प्रयास गरिएको छ ।

आकस्मिक घटनाको लागि सुरक्षा योजना

प्राथमिक उपचार किटबक्स, रक्षात्मक सामग्री, सुरक्षा कवचको महत्वभै आकस्मिक घटना हुँदा के गर्ने भन्ने बारे बुझ्नुको महत्व पनि उत्तिकै छ । प्रत्येक समाज, कार्यक्षेत्रमा सुरक्षा योजना बनाउनुपर्छ । आगलगी, हुरीबतास, रसायनिक पदार्थ, हानिकारक पदार्थ वा अन्य आकस्मिक अवस्थामा सुरक्षा योजना सबैले बनाउनुपर्छ । नजिकको स्वास्थ्य क्लिनिक अथवा अस्पतालको ठेगाना, फोन नं. राख्नुपर्छ । प्राथमिक उपचार टुलकिट र अन्य वस्तुहरु कहाँ छ ? कसरी प्रयोग गर्ने भन्ने बारे सबैलाई जानकारी दिनुपर्छ । फरक-फरक किसिमको आकस्मिक घटनालाई फरक फरक किसिमको समाधान चाहिन्छ । समुदायको एकदमै ठूलो त्रासलाई बुझ्नु र त्यसको लागि तयार हुनु सिक्नु भनेको सुरक्षा योजनाको महत्वपूर्ण पक्ष हो ।

प्राथमिक उपचारको व्यवस्था र टुलकिट

श्रम नियमावली २०७५ को नियम ४९ मा प्राथमिक उपचारका व्यवस्था गर्नुपर्ने रहेको छ । जस अनुसार प्रतिष्ठानमा कार्यरत कुनै पनि श्रमिकलाई कामको सिलसिलामा कुनै दुर्घटना भई चोटपटक लागेमा तत्काल उपचार गर्नको निमित रोजगारदाताले कार्य स्थल परीसरभित्र आवश्यक उपचारका सामग्री सहितको प्रथमिक उपचारको व्यवस्था मिलाउनु पर्नेछ । कुनै श्रमिक कार्य स्थलमा वा रोजगारदाताले लगाएको कामको सिलसिलामा अन्य कुनै स्थानमा कुनै दुर्घटनामा परी चोटपटक लागेमा त्यस्तो श्रमिकको उपचार गर्दा लागेको खर्च सम्बन्धित मुख्य रोजगारदाताले व्यहोर्नु पर्नेछ । कुनै दुर्घटना भई चोटपटक लागी चिकित्सकको सिफारिश बमोजिम अस्पताल वा घरमा बसी उपचार गराउनु पर्ने भएमा अस्पताल बसेको अवधिको पैरे पारिश्रमिक र घरमा बसी उपचार गराएको भए सो अवधिको आधा पारिश्रमिक पाउने व्यवस्था छ ।

प्रत्येक कार्यक्षेत्र, स्वास्थ्य संस्था र समुदायमा, आकस्मिक घटनाको उपचार गर्नको लागि प्राथमिक उपचार टुलकिट हुनु पर्दछ । प्राथमिक उपचार बाकसमा पानी, धुलो वा रसायन नपसोस् भन्नको लागि कसिलो विर्को हुन जरुरी छ । समुदाय वा कार्यक्षेत्रमा सबैलाई कहाँ प्राथमिक उपचार बाकस राखिएको छ र यसको उपचार कसरी गर्ने थाहा हुनुपर्छ ।

व्यक्तिगत सुरक्षाका साधन (पिपिई)

हरेक व्यक्तिले सुरक्षात्मक वस्त्र एं सबै खाले व्यक्तिगत सुरक्षाका साधन (Personal Protective Equipments-PPE) को प्रयोग गर्नुपर्छ । यस्ता सुरक्षात्मक वस्त्रहरूलाई काम गर्दा वा हानिकारक वस्तुहरूको प्रभावमा हुँदा, प्रयोग गर्दा व्यक्तिगत सुरक्षाका साधन पनि भनिन्छ । व्यवसायी वा काममा नियुक्ति गर्ने रोजगारदाताहरूको दायित्व भनेको त्यस्ता सामग्रीहरूको उचित निश्चलक व्यवस्थापन गर्नु पनि हो । यस्ता सामग्रीहरूको व्यवस्था गर्दा कामदारहरूको शारीरिक र काम गर्ने अवस्थालाई राम्ररी बीचार पुऱ्याउनु पर्छ अन्यथा ती सामग्रीहरूको सही प्रयोग नहुन सक्छ । कामदारहरूले पनि उनीहरूलाई उचित सुरक्षात्मक सामग्रीहरूको व्यवस्था गर्न लगाएर आफ्नो व्यवसायीहरूलाई आफ्नो स्वास्थ्य सुरक्षाका अधिकारहरू प्रति सम्मान बढाउनु पर्छ । तर ती सामग्री कामदारहरूलाई मिल्ने, काम गर्ने सजिलो हुने र उचित सुरक्षा प्रदान गर्न सक्ने हुनुपर्छ । भनिन्छ गरिब देशहरूमा त्यस्ता सुरक्षात्मक व्यक्तिगत सुरक्षाका साधन ३ प्रकारका हुन्छन् । अति नै ठूला, अति नै सानो वा च्यातिएका हुने गर्दैन् । रोजगार दाताले व्यक्तिगत सुरक्षाका साधनहरू निश्चलक उपलब्ध गराउनु पर्दछ ।

सुरक्षात्मक मास्क

हानिकारक र विशालु रसायन वा धुलोको कणहरूलाई सास फेर्दा रोक्ने उचित उपाय नै सुरक्षात्मक मास्कको प्रयोग गर्नु हो । तर काम गर्ने ठाउँमा त्यस्ता हानिकारक धुलो वा रसायनहरूलाई बाहिर निस्क्न दिनलाई त्यस्ता ठाउँमा उचित भ्याल वा चिम्मीहरूको व्यवस्था हुनुपर्छ । यदि हामीले आफू विरामी भएको अनुभव गढ्दै भने हामीले के बुझ्नुपर्छ भने, हामीले प्रयोग गरिरहेको मास्कमा खराबी आएको छ र त्यसले हानिकारक रसायनहरूबाट हामीलाई बचाउन सक्दैन र हामी त्यस्ता रसायनहरूको सम्पर्कमा आइसक्यौ । सुरक्षात्मक मास्क हालको कोरोनाकालमा भन अति नै महत्वपूर्ण सुरक्षा सामग्री हो ।

साधारणतया मास्क दुई प्रकारका हुन्छन् । साधारण मास्क र फिल्टर सहितको मास्क । वातावरणीय प्रदूषण, धुलोको कण र व्यवसायजन्य ऐरोसोलस एं र यास र मेटालिक फ्यूमहरूलाई समेत सोसने खाले फिल्टर सहितको मास्कहरू हो । यास मास्क पनि फेरी दुई प्रकारका हुन्छन् । फिल्टर सहितको यास मास्क र स्वतः फिल्टर गर्ने मास्क आदि ।



वातावरणीय स्वास्थ्य सुरक्षा अधिकारको लाई लड्न कानूनको प्रयोग

मानवअधिकार र कहिलेकाही वातावरणीय अधिकार (स्वच्छ र स्वस्थ वातावरणको अधिकार) धेरै देशका कानुनले संरक्षण गरेका हुन्छन् । नेपालको संविधानमा पनि वातावरणीय एं स्वास्थ्य सम्बन्धी अधिकारलाई मौलिक अधिकारको रूपमा आत्मसात गरेको छ । वातावरण र स्वास्थ्यको संरक्षणको लागि संघर्ष गर्ने समुदायले धेरैजस्तो असरको बारेमा नसोच्ची प्राकृतिक स्रोत लिन खोज्ने अथवा विकास योजना बढाउन खोज्ने ठूला संस्था र सरकारको विरोध र हिंसा सहनु पर्छ । यस्ता योजनाहरूले मानिसहरूलाई आफ्नो जमीनबाट विस्थापित गर्न सक्छ, खतरानाक प्रदूषण उत्पन्न गर्न सक्छ, मानव सुरक्षामा खतरा आउन सक्छ वा विषाक्त पदार्थ उत्पादन एं अनियन्त्रित उत्सर्जन गर्न सक्छ जसले गम्भीर स्वास्थ्य समस्या निमत्याउन सक्छ । यी सबै मानवअधिकार र वातावरणीय अधिकारको उलंघन हुन् ।

ठूलो व्यावसायिक संस्थासँग धेरै पैसा र शक्ति हुन सक्छ त्यसैले उनीहरू सरकारलाई कानुनको बारेमा सोच्च र त्यसलाई लागू गराउनबाट रोक्न सक्छन् । जब स्थानीय र राष्ट्रिय कानुन प्रभावकारी हुँदैन, केही अन्तर्राष्ट्रिय कानुन छन् जसले तपाईं र तपाईंको समुदायको संरक्षण गर्न सक्छ । मानिसहरूको लागि वातावरणीय अधिकारको सोच्च कानुनी क्षेत्रमा नयाँ छ, त्यसैले यी कानुनहरू के हुन र यसलाई कसरी लागू गर्न सकिन्छ भनेर व्याख्या गर्न अझै बाँकी नै छ । यसले वातावरणीय अधिकारको कानुनी लडाईलाई महत्वपूर्ण बनाउँछ ।

वातावरण प्रभाव मूल्यांकनको प्रकृयामा जनसहभागिता एं कार्यान्वयनमा जोड दिने

उद्योग र विकास योजनाहरूले धेरै वातावरणीय क्षति गर्ने हुनाले धेरै सरकार, उद्योग र विकासको लागि काम गर्ने संस्थाले कानुनबमोजिम निर्णय गर्ने र योजना बनाउने प्रणाली जसलाई वातावरण प्रभाव मूल्यांकन (Environment Impact Assessment - EIA) भनिन्छ, त्यसको प्रयोग गर्न जरुरी छ । वातावरण प्रभाव मूल्यांकनले योजनाहरू जस्तै: बाटो बनाउने, खानी उत्खनन, हवाई अड्डा बनाउने र अरु औद्योगिक विकासले मानिस, जनावर, माटो, पानी र हावालाई कस्तो असर पार्छ भनेर व्याख्या गर्दै । यसले सामाजिक समस्या जस्तै: मानिसहरूको विस्थापन र संस्कृति हराउने जस्तै परम्परागत जीविकोपार्जन, ऐतिहासिक र आध्यात्मिक महत्वको ठाउँ आदिमा पर्ने असर पनि हेर्दै । वातावरण प्रभाव मूल्यांकनले यदि योजना अगाडि बढाउनु छ भने कम हानि हुने तरिकाहरूको पनि सुभाव दिनुपर्छ । वातावरण प्रभाव मूल्यांकन संस्था आफैले वा संस्थाले समुदाय र सरकारी प्रतिनिधिहरूसँग मिलेर पनि गर्न सक्छ । नेपालमा वातावरण प्रभाव मूल्यांकन, प्रारम्भिक वातावरण परीक्षण र सक्षिप्त वातावरण अध्ययन गरी तीन तहका वातावरण मूल्यांकनका पद्धतीहरू वातावरण संरक्षण ऐन २०७६ र नियमावली

२०७७ अन्तर्गत आत्मसात गरेको पाईन्छ। जसलाई आवश्यकता एवं प्रकृति अनुसार विभिन्न तीन तहका सरकार संघीय सरकार, प्रादेशीक सरकार एवं स्थानिय सरकारहरुको स्तरबाट कार्यान्वयन, स्विकृती एवं अनुगमन हुने गरेको पाईन्छ। यस प्रकृयामा सामाजिक सुनवाइ गर्न अनिवार्य भएकोले परियोजनाबाट प्रभावितहरुको सहभागिता सुनिश्चित गर्नुपर्दछ।

नेपाल सरकारको वातावरणीय स्वास्थ्य सञ्चालनी कानूनी तथा संस्थागत संरचना

नेपाल सरकारले श्रमिकको कार्य स्थललाई स्वस्थ्य, सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पहिलो पटक राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ ल्याएको छ। घनिभूत छलफल गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तय गरेको उक्त नीतिलाई मन्त्रिपरिषदले पारित गरेको हो।

नीति कार्यान्वयनको समीक्षा तीन वटै तहका सरकारहरुबाट प्रत्येक वर्ष गरिनेछ। प्राप्त नीतिजा र प्रभावका आधारमा नीतिको संसोधन तथा परिमार्जन गर्ने मन्त्रालयले जनाएको छ। अब हरेक रोजगारदाताले श्रमिकको व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाई कार्यान्वयनमा ल्याउनु पर्नेछ।

नयाँ नयाँ प्रविधि, रसायनहरु आदिको प्रयोगका कारण कार्य स्थल जोखिम र जटिलता बढेर गएका छन्। श्रम मन्त्रालयका श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा थपिएका जोखिम कम गर्न यो नीति ल्याईएको हो। यस नीतिले सुरक्षित वातावरणमा काम गर्ने पाउने अधिकार सुनिश्चिततासँगै उत्पादकत्व बढने विश्वास लिईएको छ। व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको व्यवस्थापन, नियमन र कार्य स्थल निरीक्षणलाई प्रभवकारी बनाउन संघ, प्रदेश र स्थानिय तहमा आवश्यकता अनुसार संस्थागत व्यवस्था गरिएको छ। यो नीति कार्यान्वयनका लागि एकीकृत कार्ययोजना बनाईने छ। कार्ययोजना कार्यान्वयनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहले आआफ्नो वार्षिक बजेटमा समावेश गर्ने व्यवस्था मिलाईएको छ।

यसलाई प्रभवकारी कार्यान्वयन गर्न केन्द्र, प्रदेश र स्थानिय सरकारको अलग अलग अनुगमन तथा मुल्याङ्कन समिति बन्ने व्यवस्था गरिएको छ, र केन्द्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन भैसकेको छ। सदस्यहरुमा श्रम, रोजगार तथा सामाजिक, सुरक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, उद्योग, वाणिज्य तथा आपूर्ति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरु छन्। रोजगारदाता, संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका सिफारिसमा एक एक महिला सहित तीन तीन जना गरी छ, जना प्रतिनिधि सदस्यहरु हुन पाउने छन्।

कार्य स्थलमा सुरक्षाको प्रत्याभूति नहुँदै कतिपय श्रमिकहरुको अकालमा मृत्यु भएको र स्वास्थ्यमा प्रतिकूल प्रभाव परी दिर्घकालीन रोगको सिकार भईरहेका अवस्था विधमान रहेको छ।

ट्रेड यूनियनका अनुसार कानूनी व्यवस्थाको परिपालना नहुँदा दक्ष जनसत्तिकाट श्रम निरीक्षण भएको छैन्। कार्यस्थल दुर्घटनाका कारण तथा व्यवसायजन्य रोग पहिचान गर्न अध्ययन र अनुसन्धान कार्य संस्थागत भने अझै भैसकेको छैन्।

मर्यादित श्रमको अवधारणा अनुरूप श्रमिकका व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको अधिकार सुनिश्चितता गर्न नयाँ श्रम ऐन र श्रम नियमावलीमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी नीतिगत व्यवस्था गरिएको छ।

त्यसमा रोजगारदाता, श्रमिक, उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ता र जिम्मेवार व्यक्तिको कर्तव्यका साथै प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य समितिको गठन जस्ता महत्वपूर्ण प्रावधानहरु राखिएका छन्।

रोजगारदाताले श्रम ऐन तथा नियमावली अनुसार कार्य स्थलमा श्रमिक तथा अन्य व्यक्तिको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाई लागु गर्न पर्ने व्यवस्था गरिएको छ। कानूनी व्यवस्थाको परिपालना भए नभएको अनुगमन गर्ने श्रम प्रशासन र निरीक्षणको कार्य श्रम व्यवसायजन्य सुरक्षा विभागको जिम्मेवारी हो र विभाग अन्तर्गत मुलुक भरका सिमत ११ वटा श्रम तथा रोजगार कार्यालयहरु र निकै अपुग श्रोत साधन तथा प्राविधिक मानव श्रोतका कारण आवश्यक एवं चाहिने संख्यामा अनुगमन हुन सकिरहेको छैन।

नेपाल श्रम ऐन २०७४ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सञ्चालनी व्यवस्था

श्रमिकहरुको हक हित तथा सुविधाको व्यवथा गर्न, श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्ध विकास गर्न, श्रम शोषनका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्वमा बढ़ी गर्न श्रम सम्बन्धी ऐनको व्यवस्था गरिएको छ। यसका व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका बारेमा निकै राम्रा व्यवस्थाहरु गरिएकोले यसको प्रभवकारी कार्यान्वयनबाट श्रमिकहरुको व्यवसायजन्य स्वास्थ्य एवं सुरक्षाको प्रत्याभुतिसँगै वातावरणीय स्वास्थ्य एवं सुरक्षाको पनि सुनिश्चितता हुँदै जानेमा विश्वस्त हुन सक्ने प्रसस्त ठाउँहरु छन्।

श्रम ऐन २०७४ मा रोजगारदाताले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी नीति बनाई, श्रम कार्यालयमा दर्ता गरी लागु गर्नु पर्ने व्यवस्था रहेको छ।

यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम तथा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम दिइएको निर्देशनको अधीनमा रही रोजगारदाताले कार्य स्थलमा श्रमिक तथा अन्य व्यक्तिको सुरक्षा र स्वास्थ्य सम्बन्धी नीति बनाई लागु गर्नु पर्नेछ। उक्त नीति नेपाल सरकारले तोके बमोजिम हुनुका साथै श्रम कार्यालयबाट नियमित रूपमा अनुगमन गर्नु पर्नेछ।

व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा रोजगारदाताको श्रमिकप्रतिको कर्तव्यमा खास गरी कार्य स्थलमा सुरक्षा र स्वास्थ्य सम्बन्धी उचित प्रबन्ध गरी काम गर्ने सुरक्षित वातावरण बनाउने, कार्य स्थलमा रसायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउने, श्रमिकलाई आवश्यकता अनुसार सूचना, जानकारी र तालिम प्रदान गर्ने, उपकरण वा कामसँग सम्बन्धित रसायनिक, भौतिक वा जैविक पदार्थको प्रयोग र सञ्चालनका सम्बन्धमा आवश्यक तालिम र जानकारी उपयुक्त भाषामा दिने, कार्य स्थलमा सुरक्षित रूपमा प्रवेश गर्ने तथा निस्कने समुचित व्यवस्था गर्ने, आवश्यकता अनुसार व्यक्तिगत सुरक्षाका साधनहरु निशुल्क उपलब्ध गराउने आदिको व्यवस्था गर्ने तोकेको छ। रोजगारदाताले कार्य स्थलमा आउने र जाने वा कार्य स्थल भएर हिँड्ने गैर श्रमिकको सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी आवश्यक व्यवस्था गर्नु पर्छ।

कुनै कार्य स्थल, उपकरण, वस्तु वा पदार्थ सम्बन्धित कामको लागि सुरक्षित तथा स्वस्थ भए वा नभएको कुरा सुनिश्चित गर्ने कर्तव्य जिम्मेवार व्यक्तिको हुनेछ। “जिम्मेवार व्यक्ति” भन्नाले कार्य स्थल, उपकरण, वस्तु वा पदार्थमाथि स्वामित्व वा नियन्त्रण भएको व्यक्ति सम्भन्नु पर्छ र सो शब्दले त्यस्तो कार्य स्थल प्रमुख, उपकरण, वस्तु वा पदार्थको प्रयोगका सम्बन्धमा कुनै सम्भौता भएको रहेछ भने त्यस्तो सम्भौतावाट स्वामित्व वा नियन्त्रण कायम हुने व्यक्ति वा संस्था समेतलाई जनाउँछ। कार्य स्थलमा प्रयोग गरिने कुनै उपकरण, वस्तु वा पदार्थको उत्पादनकर्ता, आयातकर्ता वा आपूर्तिकर्ताको पनि कर्तव्य हुने भनी व्यवस्था गरिएको छ।

कार्य स्थलमा प्रयोग हुने कुनै रसायनिक पदार्थको उत्पादक, आयातकर्ता वा आपूर्तिकर्ताले सो पदार्थको सम्बन्धमा रसायनिक सुरक्षा तथ्याङ्गपत्र (कीमिकल सेफ्टी डाटा सीट) लगायत तोकिए बमोजिमका अन्य विवरण रोजगारदातालाई उपलब्ध गराउनु पर्नेछ।

त्यसैगरी व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा श्रमिकको कर्तव्य पनि निर्धारण गरिएको छ। जस्तै कार्य स्थलमा जानाजानी वा लापरवाहीपूर्वक आफ्ऊो वा अरु कसैको सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा खतरा पुग्न सक्ने कुनै कार्य नगर्ने, कर्तव्य पूरा गर्ने गराउन रोजगारदाता तथा सम्बन्धित व्यक्तिलाई आवश्यक सहयोग गर्ने। कार्य स्थलमा सञ्चालन तथा प्रयोग हुने उपकरण, वस्तु वा पदार्थको सञ्चालन तथा प्रयोग सुरक्षित तथा होसियारीपूर्वक सञ्चालन तथा प्रयोग गर्न तयार गरिएको दिग्दर्शन, सल्लाह तथा अन्य कुराको सम्बन्धमा जानकारी हासिल गर्ने। कार्य स्थल, उपकरण, वस्तु वा पदार्थ सञ्चालन तथा प्रयोग गर्न तयार पारिएको दिग्दर्शन जानकारी तथा सल्लाह बमोजिम त्यस्तो कार्य स्थल, उपकरण वा पदार्थ सुरक्षित तथा होसियारीपूर्वक सञ्चालन तथा प्रयोग गर्ने। रोजगारदाताले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा साधनको अनिवार्य रूपमा प्रयोग गर्ने आदि।

साथै बीस वा सोभन्दा बढी श्रमिक काम गर्ने प्रतिष्ठानमा रोजगारदाताले श्रमिकको समेत प्रतिनिधित्व हुने गरी तोकिए

बमोजिमको सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्नु पर्ने व्यवस्था छ। उक्त सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकारमा कार्य स्थलमा गर्नु पर्ने सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्ध र त्यस्तो प्रबन्ध प्रभावकारी बनाउन रोजगारदातालाई नियमित रूपमा परामर्श दिने, सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्धको मूल्याङ्कन गर्ने, प्रभावकारी बनाउन पहल गर्ने, श्रम कार्यालयलाई अधावधिक जानकारी दिने, सुरक्षा तथा स्वास्थ्य नीतिको हरेक वर्ष पुनरावलोकन गर्नुको साथै अन्य तोकिए बमोजिमको अन्य कार्य गर्ने रहेको छ। सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्ध नगरेको सम्बन्धमा रोजगारदाता विरुद्ध जानकारी, सूचना वा उजूरी दिएको, स्वास्थ्य तथा सुरक्षा समितिको हैसियतमा कुनै काम गरेको वा सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा परेको कारणबाट काम बन्द गरेको जस्ता कारण देखाई रोजगारदाताले कुनै श्रमिकलाई अनुशासन सम्बन्धी कारबाही गर्न पाउने छैन।

कुनै काम तत्काल बन्द नगरे त्यस्तो काम गर्ने श्रमिक वा अरु कसैलाई शारीरिक चोटपटक लाग्ने वा खतरा पुग्ने वा निजको स्वास्थ्यमा गम्भीर असर पर्ने वा कुनै उपकरण, वस्तु वा पदार्थको अनपेक्षित क्षति वा हानि नोक्सानी हुने अवस्था भएमा त्यस्तो काम तत्काल बन्द गर्न गराउन सक्नेछ। निरीक्षण वा अन्य कुनै स्रोतबाट कुनै प्रतिष्ठानको कार्य स्थलमा श्रमिक वा अन्य व्यक्तिको सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा उत्पन्न भएको वा हुन सक्ने आधार देखिएमा कार्यालयले त्यस्तो कार्य स्थलमा तत्काल काम रोक्न रोजगारदातालाई निर्देशन दिन सक्नेछ।

श्रम ऐन र नियमावलीमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विशेष व्यवस्था पनि मिलाईएका छन्। आँखा बचाउ, रसायनिक पदार्थबाट बचाउ, प्रेसर प्लान्टको सञ्चालन सम्बन्धी, मेसिनको छेकवार, भारी उठाउने लगायत अन्य आवश्यक विषयसँग सम्बन्धित काम गर्ने प्रतिष्ठानले पालना गर्नु पर्ने सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड तोकिए बमोजिम हुनेछ। साथै प्रेसर प्लान्ट तथा वोइलर परीक्षण सम्बन्धी व्यवस्था एवं प्रतिष्ठान स्थापनाको जानकारी तथा अन्य व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

कार्य स्थलमा कुनै दुर्घटना भएमा वा दुर्घटनाबाट कसैलाई चोटपटक लागेमा वा मृत्यु भएमा वा व्यवसायजन्य रोग लागेमा रोजगारदाताले सोको जानकारी श्रम कार्यालयमा तुरुन्त दिनु पर्नेछ। रोजगारदाताले कार्य स्थलमा सङ्क्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्था मिलाउनु पर्ने। कुनै महिला श्रमिक गर्भवती भएको जानकारी रोजगारदातालाई प्राप्त भएमा रोजगारदाताले गर्भवती श्रमिक महिलालाई सामान्यतया निजको स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी सरल काममा लगाउनु पर्ने समेतको व्यवस्था श्रम ऐनमा गरिएको छ।

श्रम ऐनमा व्यवसायजन्य रोगको उपचार सम्बन्धी विशेष व्यवस्था गरिएको पनि छ। जस अनुसार कुनै प्रतिष्ठानको काम गर्दा कुनै श्रमिकलाई तोकिए बमोजिमको कुनै व्यवसायजन्य रोग लागेमा सो प्रतिष्ठानले त्यस्तो रोगको उपचारको लागि तोकिए बमोजिमको

उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनु पर्नेछ। उक्त उपचार खर्च वा क्षतिपूर्तिको रकम रोजगारदाता वा समाजिक सुरक्षा कोष कुनै एक ठाउँबाट मात्र पाउने व्यवस्था गरिएको छ।

रोजगारदाताले सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रवन्ध गरे वा नगरेको सम्बन्धमा श्रम कार्यालयले आवधिक वा आकस्मिक रूपमा निरीक्षण गर्न सक्ने, अवश्यक प्रवन्ध गरेको नपाइएमा सोको प्रवन्ध गर्न कार्यालयले समायावधि तोकी सम्बन्धित रोजगारदातालाई निर्देशन दिने, अवस्था अनुसार व्यहोरा उल्लेख गरी तत्कालै त्यस्तो प्रवन्ध गर्न निर्देशन दिनुको साथै श्रम कार्यालयले कार्य स्थलमा भएको दुर्घटना, व्यवसायजन्य रोग वा श्रमिक तथा अन्य व्यक्तिको स्वास्थ्य तथा सुरक्षा सम्बन्धमा रोजगारदातालाई आवश्यक सूचना तथा विवरण उपलब्ध गराउन निर्देशन दिन सक्नेछ। यसरी दिएको निर्देशन पालना गर्नु गराउनु सम्बन्धित रोजगारदाताको कर्तव्य हुनेछ।

अन्तर्राष्ट्रिय श्रम सँगठनको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सञ्चालनीय महासंघिहरु

अन्तर्राष्ट्रिय श्रम सँगठनले कामदारहरुलाई श्रम सम्बन्धी विरामी, रोग र चोटपटकबाट रोजगारदाताले जोगाउनु पर्ने सिधान्त प्रतिपादित गरेको भएपनि वर्षेनी लाखौ कामदारहरुका लागि वास्तविकता भने निकै फरक छन्। अन्तर्राष्ट्रिय श्रम सँगठनले गरेको सर्वेक्षण अनुसार वर्षेनी २३,४०,००० कामदारको मृत्यु व्यवसायजन्य कारणले भइरहेको छ। जस मध्ये वर्षेनी २०,२०,००० कामदारहरुको मृत्यु व्यवसायजन्य रोगको कारण भइरहेको छ अर्थात करिब ५५०० कामदारहरुको मृत्यु व्यवसायजन्य रोगको कारण दैनिक रूपमा भइरहेको छ। यसले गर्दा कामदारहरु र परिवारका सदस्यहरु एवं समुदाय पनि शारीरिक, मानसिक एवं आर्थिक रूपमा निकै कष्ट भोगीरहेको छ। उचित रोकथामका उपायहरु अवलम्बन गरी, जानकारी आदान प्रदान गरी, तालिम दिएर, सम्बन्धित पक्षबाट प्रयाप्त अनुगमन तथा सरकार, रोजगारदाता र श्रमिकहरुको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यबाटे गरेका प्रतिवद्वताहरुको प्रभावकारी कार्यान्वयन आदिबाट यस्ता धेरै दुरभाग्यपूर्ण घटनाहरु रोकन सकिन्छ।

यस्तै अति सम्बेदनशिल अवस्थाहरुलाई अनुभव एवं आत्मसातगरी अन्तर्राष्ट्रिय श्रम सँगठनले खासगरी व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी ४० भन्दा मापदण्डहरु र त्यतिकै संब्यामा अभ्यासका सूचक (codes of practices)। अन्तर्राष्ट्रिय श्रम सँगठनले अपनाएका करिब आधा जति कानूनी, महासंघि, मुल्य र मान्यताहरुमा प्रत्यक्ष एवं परोक्षरूपमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विषयबस्तुहरुलाई सम्बोधन गरेको पाईन्छ। अन्तर्राष्ट्रिय श्रम सँगठनले अपनाएका व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्डहरुले सरकार, रोजगारदाता र श्रमिकहरुलाई कार्य स्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रदान गर्न आवश्यक राम्रा अभ्यासहरुको स्थापना गर्न गराउन मौलिक सिधान्त एवं आवश्यक उपाय प्रदान गर्दछ। अन्तर्राष्ट्रिय श्रम सँगठनले प्रतिपादित गरेको निम्न तीन महासंघिहरुले कार्य स्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी मौलिक सिधान्तहरुलाई परीभाषित गर्दछ। यी महासंघि

न. १५५: व्यवसायजन्य सुरक्षा र स्वास्थ्य १९८१, महासंघि न. १६१: व्यवसायजन्य स्वास्थ्य सेवा १९८५ र महासंघि न. १८७: व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन अवधारणा २००६ रहेका छन्।

अन्तर्राष्ट्रिय कानूनको रूपमा ११ अगष्ट १९८३ देखि लागु भएको महासंघि न. १५५: व्यवसायजन्य सुरक्षा र स्वास्थ्य १९८१ तलसम्म ६० जति देशहरुले मात्र अनुमोदन गरेका छन्। यो महासंघिले सदस्य राष्ट्रहरुका सरकारलाई समान व्यवसायजन्य सुरक्षा र स्वास्थ्य राष्ट्रिय नीति अपनाउनुका साथै प्रतिष्ठानहरुमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा प्रवर्द्धन गरी कार्यशैलीमा सुधार ल्याउन सहयोग पुर्याउदछ।

दुभाग्यवस नेपाल सरकारले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी यी तीनैवटा महासंघि न. १५५: व्यवसायजन्य सुरक्षा र स्वास्थ्य १९८१, महासंघि न. १६१: व्यवसायजन्य स्वास्थ्य सेवा १९८५ र महासंघि न. १८७: व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धन अवधारणा २००६ लाई अनुमोदन गरेको छैन। तसर्थ नेपाल सरकारले यी महत्वपूर्ण महासंघिहरुलाई यथाशिष्ठ चाँडो अनुमोदन गरी आवश्यक राष्ट्रिय ऐन, नियमावली, मापदण्डहरु बनाउनुको साथै संसथागत सरचनाको विकास वा क्षमता अभिवृद्धि गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्दछ।

नेपालमा वातावरणीय एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको अवस्था

नेपालमा वातावरणीय एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको अवस्था अझै पनि प्रारम्भिक अवस्थामै रहेको प्रतित भैरहेको छ। नेपालमा मजदुर आन्दोलनको लामो ईतिहास भएपनि अझै सँगठीत भन्दा असँगठीत क्षेत्रमा बढी कामदारहरु कार्यरत रहेको देखिन्छ। फलस्वरूप धेरैजसो वातावरणीय एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाका समस्याहरु बाहिर आउदै आउदैनन्। आएपनि खासै अध्ययन, अनुगमन गरी प्रतिवेदन सार्वजनिक नै हुँदैन।

नेपालमा खासगरी कामदार र वातावरणीय एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाका विषयको कुरा गर्दा सँगठीत क्षेत्र (Organized Sector) जस्तै औद्योगिक प्रतिष्ठन, होटल व्यवसाय आदि आउँदछन भने अन्य धेरै असँगठीत क्षेत्र (Non Organized Sector) जस्तै हाईड्रो पावर, सडक एवं भवन निर्माण आदि पर्दछन्।

कम्तिमा सरकारबाट सँगठीत क्षेत्रको रूपमा पहिचान गरी वातावरणीय एवं व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाका विषयबस्तुहरुलाई नियमित गर्ने गराउने प्रयास भैरहेको भए पनि प्रयाप्त भने छैन। नेपालका सविधान, श्रम ऐन, श्रम नियमावली, औद्योगिक व्यवसाय ऐन र नियमावली, वातावरण संरक्षण ऐन र नियमावली, सामाजिक सुरक्षा ऐन, राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति लगायत ईटा कारखानाको प्रदूषण, ताप, प्रकास र ध्वनी सम्बन्धी व्यवसायजन्य मापदण्डहरुको तर्जुमाभै कार्यान्वयन भइरहेको छ तर प्रभावकारी भने हुन सकेको छैन।

नेपालको राष्ट्रिय आर्थिक सर्वेक्षण सन् २०१८ अनुसार देशभरी कुल ९२३३५६ उद्योगधन्याहरु स्थापना भई करिब ३,२२८,४५७ जनालाई प्रत्यक्ष रोजगार दिएको पाइन्छ। कार्य सम्पादन गने 'क्रममा विभिन्न किसिमका दुर्घटना हुने गरेको पाइन्छ। तर खासगरी विगत १० वर्षको नेपालको औद्योगिक दुर्घटनाहरुको अधावधिक तथ्यांक विरलै पाइन्छ। अभ देशभरीको दुर्घटनाको एकिकृत तथ्यांक कुनै निकाय सँग छैन। सिमेन्ट, जुट, बनस्पती घिउ र तेल, टेक्सटाईल उद्योगहरुका दुर्घटनाको तथ्यांकहरु भने केही वर्षहरुको पाईए पनि अपुर्ण छ। यी उद्योगहरुमा मानव सञ्चालित एवं पुराना प्रविधिमा आधारित मेसिनहरुको प्रयोग र ईन्जिनिरिङ नियन्त्रणका उपायहरुको कमीबाट अत्यधिक धनी प्रदूषण, धुलो प्रदूषण, हानीकारक रसायनको उत्सर्जन भै कामदारहरु उच्च सम्पर्कमा आउने जस्ता वातावरणीय एवं व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको टडकारो समस्या देखीएको पाइन्छ। अप्रयाप्त भेन्टिलेसन, कम प्रकाश, अव्यवस्थित गृह सम्भार, रखरखाउ व्यवस्थापन र अवैज्ञानिक तरिकाको भुईको सरसफाई आदिले दुर्घटनाको भन जोखिम बढाएको पाईएको प्रतिवेदनहरु विद्यमान छ। कोभिड महामारीलाई व्यवसायजन्य रोगको रूपमा पहिचान दिन सकेको छैन।

सबैभन्दा उदेक लाग्दो कुरा के छ भने देशभरी रहेका ९,२३,३५६ उद्योगधन्याहरुमा श्रम, वातावरणीय र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको निरन्तर अनुगमन गर्न केवल एक श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, एक श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा केन्द्र एक, ११ वटा श्रम कार्यालयहरु र कार्यरत जम्मा १३ व्यवसायजन्य स्वास्थ्य र सुरक्षा निरीक्षकहरु एवं ११ जना श्रम निरीक्षकहरुले यो सबै स्थापीत उद्योगधन्याहरु निरीक्षण तथा अनुगमन गर्न एक जना निरीक्षक भागमा कमितमा ३८४७३ उद्योगधन्याहरु पर्न आउने अवस्थाले श्रम, वातावरणीय र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अनुगमनको स्थिति कस्तो होला वा छ भने सहजै अनुमान लगाउन सक्दछ। तसर्थ कमितमा पनि सरकारी निकायले पहिचान गरेको सँगठीत क्षेत्रमा श्रम, वातावरणीय र व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी भए गरेको ऐन, कानून, नियमावली, मापदण्डहरुको प्रभावकारी कार्यान्वयन गरी वातावरणीय र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रत्याभुति दिलाउन सक्नु पर्दछ।

अर्कोतर्फ असँगठीत क्षेत्रमा कर्यरत कामदारहरुको वातावरणीय र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको कुरा गर्दा त स्थिति अझै भयावह छ। किनभने एका तर्फ त्यस असँगठीत क्षेत्रमा त भन सरकारी निकायहरुबाट अनुगमन गर्ने कुनै पद्धतीको विकासै भएको छैन भर्ने अर्को तर्फ अनुगमन गर्ने गराउने निकायहरुमा आवश्यक श्रोत साधन तथा दक्ष मानवश्रोतको निकै चर्को अभाव रहेको छ। यस क्षेत्रमा भन्न आवश्यक व्यक्तिगत सुरक्षाको साधनहरुको उपलब्धतामा कमी, भएको पनि प्रयोग नगर्न बानी, दुर्घटनाहरुको रिपोर्ट नगर्ने, गरेपनि संख्या घटाएर वा ढिलो गर्ने, जानकारीमा आएका दुर्घटनाहरुमा पनि सम्बन्धित निकायहरुबाट तदारुक्ताका साथ नियमन नहुने प्रवृत्ती व्यापक रहेको छ। तसर्थ यो असँगठीत क्षेत्रमा पनि वातावरणीय र व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी विषयबस्तुहरुको उचित अनुगमन गर्ने गराउने पद्धतीको विकास गरी निरन्तर अनुगमन गरिनु पर्दछ।

उद्योगमा बालबालिकाहरुको संरक्षण


प्रायः बालबालिकाहरु आफ्ना परिवारलाई सहयोग गर्न खानी र विभिन्न उद्योगहरुमा काम गर्दछन्। घण्टौसम्म कठीन अवस्थामा काम गर्नु तिनीहरुको लागि खतरनाक हुन्छ जसका कारणले शारीरिक विकासमा नराम्रो समस्या उत्पन्न हुने र हड्डी नरम हुने र विद्यालय जानका लागि समय अभाव हुने गर्दछ। बाल मजदूर अन्तर्राष्ट्रिय कानूनमा गैरकानूनी मानिन्छ भने नेपालका कानुनले पनि बाल मजदूर बर्जित गरेका छन्।

नेपालमा श्रमिकहरुको कुरा गर्दा बाल श्रमिकको संख्या उल्लेखिनीय छ। सन् २००८ मा गरेको सर्वेक्षण अनुसार नेपाल मा १६ लाख जिति बाल श्रमिक रहेको थियो जसमध्ये ६.२ लाख बालबालिकाहरु जोखिमयुक्त काममा संलग्न पाइएको थियो। तसर्थ बाल श्रम पूर्णतया उन्मुलन गरै र जोखिम घटाउँ। बालबालिकाहरुको स्वास्थ्य शिक्षाको व्यवस्था गरै।



कामकाज र कोभिड

विश्वब्यापी भाईरस महामारीले काम जगत अत्यधिक रूपमा प्रभावित भएको छ। जनस्वास्थ्यमा खतराको अतिरिक्त आर्थिक र सामाजीक अवरोधले लाखौको दिर्घकालिन जीविकोपार्जन र जीवनशैली खतरामा परेको छ।



अन्तर्राष्ट्रिय श्रम सँगठनको १०९ औ अन्तर्राष्ट्रिय सम्मेलनमा भेला भएका सरोकारवाला संस्थाहरुमा खासगरी सरकारी निकायहरु, कामदार र रोजगारदाताहरुको समावेशी, दिगो र लचिलो कोभिड १९ का संकटबाट मानव कन्द्रित रिकोभरीका लागी कार्यगर्न विश्वस्तरीय पद्धती अपनाएका छन्।

सन् २०२१ अप्रैल मा अन्तर्राष्ट्रिय श्रम सँगठनबाट विश्व सुरक्षा दिवश मनाउने अवसरमा जारी प्रतिवेदनले कोभिड महामारीको शुरुवातबाट विश्वभरीका करिब ७००० स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान गुमाईसकेको छ भने १३.६ करोर स्वास्थ्यकर्मी र सामाजीक कार्यकर्ताहरु कामको सिलसिलामा यो कोरोना भाईरसबाट संक्रमित भैसकेको थियो। नेपालमा पनि स्वास्थ्यकर्मीहरु यसबाट प्रभावित भैसकेका छन् भने संक्रमित हुने क्रम जारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार सन् २०२१ ओक्टोबरसम्म १६ जना चिकित्सक, ९ जना नर्श एवं १७ जना स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान गुमाईसकेको छ। हाल मिति २०७८ माघ २६ गतेसम्म नेपालमा ११,८३८ मानिसहरुले कोरोनाका कारण ज्यान गुमाईसकेका छन्।

नेपाली कामदार नेपाल भित्रै एवं विश्वव्यापी रूपमा र खासगरी खाडी मूलुकहरुमा कोभिडको असरबाट अछुतो रहन सकेका छैन । रोजगारी गुमाउनुका साथै, कम तलब वा तलबै नपाएका, कोरोनाबाट संक्रमित भएका, संक्रमित भै ज्यान गुमाएका, आवश्यक व्यक्तिगत सुरक्षाका साधनहरु लगायत भ्यक्सिनमा पहुँच नपुगेकाहरु निकै छ । खाडी मूलुकहरुमा आफै देशका राजदुताबासहरुबाट निकै अपमान एवं उपेक्षित समेत भएका उदाहरणहरु प्रशस्त छन् र भने आप्रवासी कामदारहरु कोभिडको समयमा विभिन्न मूलुक र खासगरी भारतबाट फर्क्ने क्रममा क्वारेटिनको राम्रो व्यवस्था नभएर, भोकै खुला आकासमा बस्न बाध्यभै आफै देशको सिमामा भित्र प्रवेश नपाएर मृत्युवरण भएको तितो सत्य र प्रशस्त उदाहरणहरु हामी

माझ विद्यमान छन् । आईसोलेसन एवं क्वारेन्टिनमा अपमानजनक व्यवहार, यौन शोसन जस्ता अमानविय घटनाको सिकार हुँदै गर्दा न्यून्तम सरसफाई एवं व्यक्तिगत सुरक्षाको समेत आभाव भएका कैयौ उदाहरणहरु, कामदारहरुले सामना गरेको घटनाहरु अझै ताजै छ । अझैपनि कोरोनाको महामारी भने समाप्त भैसकेका छैन् र अझै बढी खतरनाक स्थितिको सामना गर्न हामी सबै तयार बस्नुपर्ने अवस्था रहेको छ । यस्तो बेलामा विश्वका कैयौ मूलुकहरु जस्तै मलेसिया, फिलिपिन्स, अमेरिका आदिले कोरोनालाई व्यवसायजन्य रोगको रूपमा नै पहिचान दिएर कामदारहरुलाई आवश्यक विशेष स्वास्थ्य उपचार सेवा उपलब्ध गराउनुका साथै क्षतिपूर्ति दिलाउने व्यवस्था समेत गरेका राम्रा पक्षहरु पनि रहेका छन् ।

तालिका: विभिन्न रसायनहरु, यसका श्रोत र पुन्याउने स्वास्थ्य तथा वातावरणीय प्रभावहरु

विषाक्त रसायन	उत्सर्जनका श्रौतहरु	स्वास्थ्य प्रभावहरु
सीसा (लेड)	गाडीको धुवाँ, लेड स्मेल्टर, कोईला वा तेल बाले, लेड आर्सेनेटयूक्त विषादी, खानी उत्खनन र खानेपानी पाईप जोड्ने आदि	मस्तिष्कको विकास, सिकाइ र विकास सम्बन्धी समस्याहरु उत्पन्न गर्न सक्छ, जस्ता IQ स्कोर घट्छ, उच्च स्तरमा सीसाले स्थायी मस्तिष्कमा क्षति र मृत्यु हुन सक्छ ।
क्याडमियम	क्याडमियम उत्पादन गर्ने उद्योगहरु, जलप लगाउने, फलाम वा स्टिल जोड्ने, लेड, जिक, तामा प्रशोधन गर्ने प्रकृया, विषादी एवं मल उद्योग, क्याडमियम एवं निकेल व्याट्रिङ्हरु, अन्विक प्यूजन भर्दठी, पेट्रोलमा प्रयोग गरीने टेट्रा ईथाइल लेड उत्पादन आदि	हड्डी दुख्ने, र भाँच्न सक्छ, लामो समयसम्म सम्पर्कमा रहेदा क्यान्सर र मृगौलामा समस्या हुन सक्छ ।
पारो (मर्करी)	पारोको उत्खनन एवं प्रशोधन, विषादीको प्रयोग, प्रयोगशाला, सुनको जलप लगाउने प्रकृया, मर्करीयूक्त उपकरणहरु, डेन्टल अमलाम आदि	स्नायु, मस्तिष्क र मृगौला क्षति, फोक्सा जलन, आँखा जलन, छाला दाग, बान्ता र पखाला, स्नायु प्रणालीको अवरोध, मस्तिष्क कार्यमा क्षति, दृष्टि परिवर्तन, बहिरापन, स्मरणशक्तिमा हानि हुन सक्छ ।
क्रोमियम	खानी तथा रसायनिक उद्योगहरु, क्रोमेट योगीक प्रयोग गरी गरिने प्रशोधन प्रकृया, पेन्ट्स, सिमेन्ट र ऐसेवेस्टस उद्योगहरु आदि ।	एलर्जी प्रतिक्रियाहरु जस्तै छाला दाग, मृगौला र कलेजोमा क्षति, आनुवंशिक परिवर्तन, फोक्सोको क्यान्सर र उच्च जोखिममा मृत्यु समेत हुन्छ ।
ब्रोमीन	खाना, पानी, समुद्री पानी, भुमिगत पानी, औद्योगिक प्रकृया, खेलौनाहरु, सफाईको काम आदि ।	आँखा र धाँटीमा जलन, स्नायु प्रणालीको खराबी र आनुवंशिक गडबडी । साथै यिनीहरुले कलेजो, मृगौला, फोक्सो जस्ता अंगहरुलाई पनि नोक्सान पुऱ्याउँछन् ।
जस्ता	जिंक रिफाईनरी, गलभनाईजिङ्ग प्रकृया, ब्रास उत्पादन, धातुमा जलप लगाउने, खानेपानीका पाईप फिटिङ्ग गर्ने, खेलौनाहरुमा आदि ।	जिंकको अत्याधिक सेवन हानिकारक हुन सक्छ । उच्च सेवनले वाकवाकी, बान्ता, भोक नलाग्ने हुन सक्छ ।
सेलेनियम	ईन्धन वा बाँकिरहेका तेल जलाउने, रिफाईनरीबाट निस्कने फोहर फ्यूम र ग्यास, प्राकृतिक श्रोतहरु आदि	सेलेनियमले गैर मेलानोमा छालाको क्यान्सरको जोखिम बढाएको देखिन्छ ।
आर्सेनिक	आर्सेनिकयूक्त दुसीनापक एवं झारपात नापक विषादी, धातुपगाल्ने प्रकृया, खानी उत्खननबाट निस्कने काम नलाग्ने बस्तु, रसायनिक फोहर आदि ।	छालाको क्यान्सर, मूत्राशयको क्यान्सर र फोक्सोको क्यान्सर, साथै हृदय रोग उच्च दर हुन सक्छ ।
बेरियम	प्राकृतिक श्रोत, समुद्री पानी, भ्याकम ट्यूब र जलप लगाउने, सिरामीक उद्योग, फलाम र स्टील, एक्स-रे उद्योग,	बेरियम पेट भित्रको एसिडमा घुल्छ र बेरियम छालामा जम्मा हुन सक्छ ।
निकेल	निकेलको प्रयोग गरी खानी उत्खन्न, निकेलयूक्त ईन्धनका प्रयोग, कोईला तथा तेल जलाउने प्रकृया, निकेल साल्टको प्रयोग गरी जलप लगाउने, निकेलयूक्त पदार्थको भर्मिकरण गर्ने, बनस्पति धिउ उत्पादन प्रकृया आदि	यसको धैरै सेवन मानव स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । फोक्सोको क्यान्सर, नाको क्यान्सर, larynx क्यान्सर र प्रोस्टेट क्यान्सर, जन्म दोष, क्रोनिक ब्रोकाइटिस, मुट सम्बन्धी विकार आदि हुन सक्छ ।
BPA (Bisphenol A)	खाना, प्लाष्टिक बोतल, बैटी बोतल, खेलौना, स्वास्थ्य सामग्रीहरु, तरकारी, फलफूल, मासु राख्ने टिनको बटाहरुको भित्रीभागको परत, बटामा प्याक गरिएका सामानहरु, थर्मल पेपर, डेन्टल सिलेन्ट, प्लाष्टिकले बेरेको, कफिको भाडो, सोडा क्यान, प्लाष्टिक र कागजको कप आदि ।	Bisphenol A (BPA) लाई Endocrine Disrupting Chemical (EDC) को रूपमा पनि चिनिन्छ । यसले स्तन क्यान्सर, मोटोपना, प्रजनन समस्या, प्रारम्भिक यौवन, हृदय रोग, पुरुष र महिलामा बाँफोपन, रक्त चाप, आदि हुन सक्छ । क्यानाडा २०१० मा BPA लाई प्रतिवन्ध गरेको छ ।
Phthalates फ्थालेट्स	फ्थालेट्सबाट दुषित हावा, खाना वा पानी, भिनाईल फलोरिङ्ह, घर्षण कम गर्ने तेल, साबुन, स्याम्पु, कपालमा लगाउने रङ्ग, सौन्दर्य सामग्रीहरु, नरम प्लाष्टिक, प्याकेजिङ्ग प्लाष्टिक, मेडिकल ट्यूविङ्ह आदि ।	न्यूरोडेवलपमेन्ट स्टेजमा प्रभाव, व्यवहार परिवर्तन, आक्रमकता र ध्यानसंग्रह समस्या । विकासात्मक दोषहरु उत्पन्न गर्न सक्छ वा पछि क्यान्सरको जोखिम बढाउन सक्छ । साथै प्रजनन प्रणाली, मृगौला, कलेजो र श्वासप्रश्वास प्रणालीमा प्रतिकूल असर पार्न सक्छ ।
Polyvinyl Chlorides (PVC)	PVC बनाउने उद्योग	क्यान्सर, जन्म दोष प्रजनन र विकास सम्बन्धी विकारहरु, शुक्रकीट संख्यामा कमी, अण्डकोष र कलेजो सम्बन्धी समस्या हुन सक्छ ।

केही महत्वपूर्ण ग्यासजन्य प्रदूषकहरुको श्रोत र मानव र जनावरहरुमा तिनीहरुको प्रभाव

प्रदूषक	प्रमुख स्रोतहरु	विशिष्ट प्रभावहरु
कार्बन मोनोअक्साइड (CO)	इन्धनको अपूर्ण दहन, अटोमोबाइल उत्सर्जन, जेट इन्जिन उत्सर्जन, ब्लास्ट धुवाँ, खानी र तंबाकू धुमपान आदि ।	विषाक्तता, रगत विषाक्तता, दुर्घटनाहरुको बढ़हो प्रवृत्ति, स्नायु प्रणालीमा हानि, कार्बन मोनोअक्साइड हेमोग्लोबिनसर्ग मिसेर अक्सिजनको बहनलाई घटाउँदछ र मानिसको मृत्यु समेत निम्त्याउँदछ ।
सल्फर डाइअक्साइड (SO_2)	कोइलाको दहन, कागज उद्योग, पेट्रोलियम पदार्थको दहन, फोहोर जलाउने, पेट्रोलियम उद्योग, तेल प्रशोधन, पावर हाउस, सल्फूरिक एसिड प्लान्ट, धातुकर्म संचालन र घरेलु इन्धन जलाउनेबाट आदि ।	श्वासप्रश्वासको गति बढ्छ र हावा कम भएको अनुभूति हुन्छ, निस्सासीने, लामो समयसम्म दम र खोकी लागि राख्ने, धमनीको काममा बाधा, घाँटी र आँखाको जलन ।
नाइट्रोजनको अक्साइड (NO_x)	अटोमोबाइल निकास, कोइला र ग्यासबाट चल्ने फर्नेसहरु, बाँयलरहरु, पावर स्टेशनहरु, विस्फोटक उद्योग, मल उद्योग, HNO_3 को निर्माण प्रक्रिया, काठ र फोहोरको दहन ।	श्वासप्रश्वासमा जलन, टाउको दुख्ने, ब्रोकाइटिस, श्वासप्रश्वास सम्बन्धी समस्या, फोक्सोको कमजोरी, फोक्सोको सुजन, आँखामा आशु आउने, भोक नलाग्ने, दाँत खिइने आदि ।
हाइड्रोजन सल्फाइड (H_2S)	कोक ओभन, क्राफ्ट पेपर मिल, पेट्रोलियम उद्योग, तेल प्रशोधन, धातु उत्पादन प्लान्ट, रंग उत्पादन, टेनिंग उद्योग र ढल प्रशोधन प्लान्ट ।	टाउको दुख्ने, आँखा रातो हुने, विभाउने, निद्रा नलाग्ने, आँखा दुख्ने, श्वासप्रश्वासका नलीमा जलन, स्वासप्रश्वासको पक्षघात, श्वासप्रश्वास दुर्गम्य, उच्च आंद्रतामा, यसले अक्सिजन स्थानान्तरणमा अवरोध गर्दछ, सेल इन्जाइमहरुलाई विषाक्त गर्दछ र स्नायु तन्तुहरुलाई क्षति पुऱ्याउन सक्छ ।
क्लोरिन (Cl_2)	क्लोरिन सिलिन्डरको आकास्मिक विषफोट हुने, ब्राइनको इलेक्ट्रोलाइसिस, कपासको, कागज पल्पको ब्लिंचिङ र अरु क्लोरिन प्रयोग गर्ने उद्योगहरु ।	आँखा नाक र घाँटीमा जलन, विषाक्तता, श्वासप्रश्वासका जलन, आँखामा आशु आउने । ठुलो मात्रामा यसले जिउ सुनिने, फोक्सोको तन्तु सुनिने, एम्फीसीमा (फोक्सोमा असर) र श्वासप्रश्वास सम्बन्धी संघसस्थाहरु आदि ।
हाइड्रोफ्लोराइड (HF)	ग्लास फाइबर निर्माण, रसायनिक उद्योग, मल उद्योग, आल्मुनियम उद्योग, सिरामिक उद्योग, फर्स्केट चटान वा खानी प्रशोधन ।	श्वासप्रश्वास सम्बन्धी रोगहरु, हड्डी खिइने, दाँत भर्ने, पातलो भएर जान्छ ।
कार्बन डाइअक्साइड (CO_2)	इन्धनको दहन, अटोमोबाइल निस्काषन, जेट इन्जिन उत्सर्जन	ठुलो मात्रामा सम्पर्कमा आए विषाक्त, रगतमा अक्सिजनको कमी ।
हाइड्रोकार्बन (HC)	कार्बोर्निक रसायनमा आधारीत उद्योग, पेट्रोलियम रिफाइनरी, अटोमोबाइल निस्काषन, रबर उत्पादन ।	केही हाइड्रोकार्बनहरुमा क्यानसर लगाउन सक्ने हुन्छ । आँखामा आसु आउने र दुख्ने जस्ता समस्याहरु आउदछ ।
अक्सिडेन्टहरु जस्तै (O_3)	जैविक पदार्थ र (NO_x) इत्यादि समावेश भएको वातावरणमा फोटोकेमिकल प्रक्रियाहरु, वातावरणमा मौन विद्युतीय डिस्चार्ज र तीव्र परावैगनी विकिरणबाट प्रेरित प्रतिक्रियाहरु,	फोक्सो, आँखा र स्वासनलीमा जलन, फोक्सामा तरल पदार्थ जम्मा हुनु र फोक्साको केशिकामा क्षति पुर्ण । यी वायोकेमिकल प्रभाव मुक्त रेडिकलहरुको उत्पादनबाट उत्पन्न हुन्छ जसले इन्जाइमहरुमा उपस्थित HS समूहहरुलाई आक्रमण गर्दछ ।
धुलो	एस्वेस्टस कारखाना, खानी गतिविधि, पावर स्टेशन, धातुकर्म उद्योग, सिरामिक उद्योग, कारखाना स्टक, गिलास उद्योग, सिमेन्ट उद्योग, फाउन्ड्री ।	श्वासप्रश्वास सम्बन्धी रोगहरु, धातुको धुलोबाट हुने विषाक्तता, विशिष्ट धुलोबाट हुने सिलिकोसिस र एस्वेस्टोसिस, एस्वेस्टस धुलोले पल्मोनरी फाइब्रोसिस, र फोक्साको क्यानसर निम्त्याउँदछ ।
अमोनिया (NH_3)	रसायनिक उद्योग, कोक ओभन, रिफाइनरी, स्टक यार्ड, इन्धन भस्मीकरण वा दहन	श्वासनली र आँखामा क्षति पुर्ण । श्वासनलीको भित्ताको भिल्ली खियाउने हुन्छ ।
Formaldehyde (HCHO)	फोहोर जलाउने, अटोमोबाइल निकास, इन्धनको दहन, फोटोकेमिकल प्रतिक्रिया ।	आँखा, छाला र श्वासनलीमा जलन ।
हाइड्रोक्लोरिक एसिड (HCl)	जैविक यौगिकहरुको क्लोरिनेशनबाट सहउत्पादन, पेट्रोलिको दहन जसमा इथिलीन डाइक्लोरोराइड हुन्छ, कोइला, कागज र क्लोरिनेटेड प्लास्टिकहरु जलाउने ।	माथिल्लो श्वासनलीको सुजन र घाउ, आँखाको नानी माथि परत, श्वास लिने क्रममा खोकी लाग्नु र निसासिनु आदि ।
रेडियोधर्मी ग्यास र धुलो	प्राकृतिक र कृत्रिम रेडियो आइसोटोप स्रोतहरुबाट रेडियोएक्टिभ ग्यासहरु र निस्कने हावामा भैराङ्ने धुलोहरु	रगतको क्यान्सर र अन्य प्रकारका क्यान्सर, मोतिबिंदु र आयु घटाउने जस्ता शारीरिक प्रभावहरु । आनुवांशिक प्रभावहरु जस्तै मानव रेमेटहरुमा उत्परिवर्तन, प्रजनन ग्रणालीमा असर पार्ने ।
स्याइग्नानीज (Mn)	Ferromanganese उत्पादन वा gano manganese इन्धन additives, वेल्डिंग रड, स्याइग्नानीज युक्त पदार्थको भस्मीकरण ।	स्नायु ग्रणालीमा असर पार्ने, विषाक्तता, अवशोषण, खाना, श्वासप्रश्वास वा छाला माध्यमबाट सम्पर्कमा आउनाले स्यागानिज निमोनिया ज्वरो हुन सक्छ ।

केस १. वेल्डिङको समयमा खतरनाक धुवाँ र ग्रासहरु उत्सर्जनबाट जोडिने उपायहरु

वेल्डिङले बस्तुहरूलाई जोडन मदत गर्दछ । बलियो जोड बनाउनको लागि फिलर धातुको साथमा अन्य धातुको टुक्रा पिघलाएर बस्तुहरूलाई एकसाथ बलियोसँग जोड्ने गर्दछ । वेल्डिङ प्रक्रियाको दौरान धुवाँ उत्सर्जन हुन्छ जसमा हानिकारक धातुहरूका प्यूमसँगै सहउत्पादन ग्रासहरु पनि मिसिएको हुन्छ । यस लेखमा वेल्डिङका प्रकृयाहरू, लागु हुने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य संघ (osha) ले आत्मसात गरेका मापदण्डहरू, वेल्डरहरु र सँगै काम गर्ने कामदारहरूलाई वेल्डिङ प्यूममा पाईने धेरै खतरनाक पदार्थहरूको जोखिमबाट जोगाउन सकिने सुभावहरु समेटिएका छन् ।

वेल्डिङको प्रकार

वेल्डिङलाई दुई समूहमा वर्गीकृत गरिएको छ : प्यूजन (ताप मात्र) वा दबाव (ताप र दबाव दुवै) वेल्डिङ । यहाँ प्यूजन वेल्डिङहरु तीन प्रकारका हुन्छन् : इलेक्ट्रिक आर्क, ग्रास र थर्मिट । इलेक्ट्रिक आर्क वेल्डिङ प्यूजन वेल्डिङको सबै भन्दा धेरै प्रयोग गरिने प्रकार हो । यसमा आधार धातु र फिलर धातुहरू पगाल्न इलेक्ट्रिक आर्क प्रयोग गर्दछ । वेल्डिङ प्यूमको उत्सर्जन घटाउनका लागि आर्क वेल्डिङका प्रकारहरु समावेश छन् :

फ्लक्स कोर आर्क वेल्डिङ (FCAW) फिलर धातु इलेक्ट्रोड फ्लक्स जोड्ने ।

शील्डेड मेटल आर्क (SMAW) इलेक्ट्रोड जसले फ्लक्स र फिलर सामग्री दबैको काम गर्दछ ।

ग्रासमेटल आर्क (GMAW वा MIG) व्यापक रूपमा प्रयोग गरिने, इलेक्ट्रोड फिलर धातुको रूपमा प्रयोग हुँदा सकिदै जाने, बाहा ग्रास ढाक्नै टंगस्टन इनर्ट ग्रास (GTAW वा TIG) राम्रो चिलोपना आउने, नसकिने इलेक्ट्रोड, बाहा रूपमा ईनर्ट ग्रासले ढाक्ने ।

ग्रास वा ओक्सी इन्धन वेल्डिङमा एक ग्रासबाट जलेको ज्वाला प्रयोग गरी (सामान्यतया एसिटिलीन ग्रास) धातु पगाली वेल्डिङ गर्ने धातुहरूलाई जोड्दछ । फलाम, इस्पात, कास्ट फलाम र तामा

वेल्डिङको लागि यो एक सामान्य वेल्डिङ गर्ने विधि हो । थर्मिट वेल्डिङमा अत्यधिक ताप उत्पादन गर्ने ग्रास वा विद्युतीय प्रवाह प्रयोग गर्नुको सङ्ग रसायनिक प्रतिक्रिया प्रयोग गर्दछ ।

ओक्सी इन्धन र प्लाजमा काट्ने, ब्रेजिङको साथमा, वेल्डिङसँग सम्बन्धित छन् किनभने तिनीहरु सबै धातु पगलने दौरान धातुयूक्त धुवाँको उत्सर्जन हुने गर्दछ । ब्रेजिङ एक धातु जोड्ने प्रक्रिया हो जहाँ फिलर धातु मात्र परिलन्छ ।


श्वासप्रश्वास क्षेत्रबाट धुवाँ हटाउन स्थानीय निस्कासन भेन्टिलेसन (local exhaust ventilation) प्रयोग गरी वेल्डर । (फोटो सौजन्य-लिंकन इलेक्ट्रिक कम्पनी)



वेल्डिङ प्यूममा के के हुन्छ ?

धातुहरु

एल्युमिनियम, एन्टिमोनी, आर्सेनिक, बेरिलियम, क्याइमियम, क्रोमियम, कोबाल्ट, तामा, फलाम, सीसा, म्यांगनीज, निकेल, चाँदी, टिन, टिटानियम, भ्यानेडियम, जिंक ।



ज्यासहरु

- ढाक्ने काम (शिल्डिंग)-आर्गन, हेलियम, नाइट्रोजन, कार्बन डाइअक्साइड।
- प्रक्रिया- नाइट्रिक अक्साइड, नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, ओजोन, फ्सजिन, हाइड्रोजन फलोराइड, कार्बन डाइअक्साइड।

कामदारहरु वेल्डिंगको फ्यूमको सम्पर्कमा आउन सबैने अवस्थाहरु

- वेल्डिंग प्रक्रियाको प्रकार
- आधार धातु र फिलर धातुहरुको रूपमा प्रयोग गरिने धातुहरु
- वेल्डिंग रड संरचना र बनोट
- वेल्डिंग गर्न स्थान (खुला वा चारैतिरबाट घेरिएको ठाउँ)
- वेल्डरले गर्ने कार्य वा अभ्यासहरु
- हावाको सञ्चालन
- भेन्टिलेसनको प्रयोग गरी नियन्त्रण

वेल्डिंगको फ्यूममा स्वास लिनाले स्वास्थ्यमा पर्ने प्रभाव

- वेल्डिंगको फ्यूम र ग्यासहरु छोटो सम्पर्कले मात्र पनि आँखा, नाक र घाँटीमा जलन, चक्कर आउने र बाकवाकी लाग्न सकछ। यी लक्षणहरु अनुभव गर्ने क्षेत्रका कामदारहरुले तुरन्तै त्यस्ता क्षेत्र छोड्नुपर्छ, ताजा हावा भएको ठाउँ खोज्नुपर्छ र चिकित्सको सहायता लिनुपर्छ।
- वेल्डिंगको फ्यूममा लामो समयसम्म सम्पर्कका आईरहदा फोक्सोमा क्षति पुग्ने र विभिन्न प्रकारका क्यान्सर जस्तै फोक्सो, स्वरयंत्र र पिसाब नलीको क्यान्सर हुन सकछ।
- कतिपय फ्यूमबाट पर्ने स्वास्थ्य प्रभावहरुमा धातुहरुको फ्यूमले ज्वरो, पेटमा अल्सर, मृगौला क्षति र स्नायू प्रणालीमा क्षति हुन सकछ। म्याडगानीजको फ्यूमको सम्पर्कमा लामो समयसम्म आउनाले पार्किन्सन रोग (छारे रोग) जस्ता लक्षणहरु निम्त्याउन सकछ।
- हेलियम, आर्गन र कार्बन डाइअक्साइड जस्ता ग्यासहरुले हावामा अक्सिजनलाई विस्थापित गर्दछ र निसासिने हुन सकछ, विशेषगरी जब सिमीत वा बन्द ठाउँहरुमा वेल्डिंग गर्दा, कार्बन मोनोअक्साइड ग्यास बन्न सकछ र गम्भीर श्वासप्रश्वासको खतरा निम्त्याउन सकछ।

वेल्डिंग र हेक्साभ्यालेन्ट क्रोमियम

- क्रोमियम स्टेनलेस स्टील, अलौह मिश्र धातु, क्रोमेट कोटिंग्स र केहि वेल्डिंग रडहरुमा पाइने एक प्रकारको धातु हो।
- वेल्डिंगका क्रममा क्रोमियम यसको हेक्साभ्यालेन्ट अवस्था Cr(VI) मा रूपान्तरण भएर जान्छ।
- क्रोमियम हेक्साभ्यालेन्ट Cr(VI) फ्यूम अत्यधिक विषाक्त हुन्छ र यसले आँखाँ, छाला, नाक, घाँटी र फोक्सोमा क्षति पुर्याउन सकछ र क्यान्सर समेत निम्त्याउन सकछ।
- OSHA ले योक्रोमियम हेक्साभ्यालेन्ट Cr(VI) फ्यूमको मापदण्ड, 29 CFR 1910.1026 र 1926.1126 अन्तर्गत Cr(VI) मा कामदारहरु सम्पर्कमा आउने सक्ने अवस्थाको नियमन गर्दछ।
- क्रोमियम हेक्साभ्यालेन्ट Cr(VI) फ्यूमको लागि OSHA को अनुमति योग्य एक्सपोजर सीमा (Permissible Exposure Level) $5 \mu\text{g}/\text{m}^3$ र द घन्टा समय भारित औसतको रूपमा तोकेको छ।

वेल्डिंग फ्यूमकाको सम्पर्कमा आउनबाट बचाउन के के गर्ने ?

- वेल्डरहरुले उनीहरुसँग काम गरिरहेका सामाग्रीहरुको खतराहरु बारे बुझ्नुपर्छ। इक्ज्व्को खतरा संचार मानक अनुसार रोजगारदाताहरुलाई कार्यस्थलमा भएका खतरनाक सामाग्रीहरुको बारेमा कामदारहरुलाई जानकारी र प्रशिक्षण प्रदान गर्नु आवश्यक छ।
- वेल्डिंग सतहहरु कुनै पनि कोटिंगबाट सफा गर्नुपर्छ जसले सम्भावित रूपमा विषाक्त जोखिम सिर्जना गर्न सक्छ, जस्तै घोलक अवशेष र रंग आदि।
- वेल्डिंगको फ्यूम र ग्यासमा श्वासप्रश्वास लिनबाट जोगिन कामदारहरुले आफुलाई उचित दिशा र स्थानमा राख्नुपर्छ। उदाहरणका लागि खुल्ला वा बाहिरि वातावरणमा वेल्डिंग गर्दा कामदारहरु हावा बर्ने दिसाको ठिक उल्टो (अपवीन्ड) दिशामा बसेर काम गर्नुपर्छ।
- सामान्य भेन्टिलेशन, ताजा हावाको प्राकृतिक वा जबरजस्ती आवागमनले कार्य क्षेत्रमा फ्यूम र ग्यासको स्तर घटाउन सक्छ। बाहिर वा खुल्ला कार्य स्थलमा वेल्डिंगले पर्याप्त भेन्टिलेशनको र हावा ओहरदोरको निश्चित गर्दैन। भेन्टिलेशन र निकास प्रणाली बिना काम गर्ने क्षेत्रहरुमा वेल्डरहरुले फ्यूम र ग्यासहरु आफु र अन्य कामदारहरुबाट टाढा राख्नको लागि उचित स्थितिको साथ प्राकृतिक हावा ओहरदोरका (ड्राफ्टहरु) प्रयोग गनुपर्छ।
- स्थानीय निकास भेन्टिलेशन प्रणालीहरु वेल्डरको सास फेर्ने क्षेत्रबाट फ्यूम र ग्यासहरु हटाउन प्रयोग गर्न सकिन्छ। फ्यूम र ग्यासहरुको अधिकतम मात्रा हटाउन फ्यूम हुँडहरु, फ्यूम एक्स्ट्राक्टर गनहरु र भ्याक्युम नोजलहरु फ्यूम स्रोतहरुको नजिक राख्नुहोस्। पोर्टबल वा लचिलो निकास प्रणालीहरु यस्तो स्थितिमा राख्नुहोस् कि फ्यूम र ग्यासहरु वेल्डरबाट टाढा पठाउन सकिन्छ। निकास पोर्टहरु अन्य कामदारहरुबाट टाढा राख्नुहोस्।
- कम फ्यूम उत्सर्जन गर्ने वा कम विषाक्त वेल्डिंगका प्रकार वा सक्ने खाले रड प्रति स्थापन गर्ने बारे बीचार गर्नुहोस्।
- भेन्टिलेशन बिना सीमित र सानो स्थानहरुमा वेल्डिंग नगर्नुहोस्। लागु भएका OSHA नियमहरु हेर्नुहोस्।
- यदि कार्य अभ्यास र भेन्टिलेशनले सुरक्षित स्तरहरुमा सम्पर्कमा आउन कम गर्दैन भने श्वासप्रश्वास सम्बन्धी सुरक्षाका साधन आवश्यक हुनसक्छ।

वेल्डिंगमा लागू हुने केही OSHA मापदण्डहरु :

- वेल्डिंग, काटने र ब्रेजिङ - 29CFR 1910 Subpart Q
- वेल्डिंग र काटने - 29CFR 1926 Subpart J
- वेल्डिंग, काटने र तताउने - 29CFR 1915 Subpart D
- सीमित र साना स्थानहरुमा काम गर्न अनुमति आवश्यक- 29CFR 1910.146
- सीमित र बन्द ठाउँ, शिपयार्ड रोजगारीमा अन्य खतरनाक वातावरण- 29CFR 1915 Subpart B
- खतरा बारे संचार वा जानकारी-29 CFR 1910.1200
- श्वासप्रश्वास सुरक्षा -29 CFR 1910.134
- हावा दुषित पार्ने प्रदूषकहरु-29 CFR 1910.1000 (जनरल उद्योग), 29 CFR 1910.1000 (शिपयार्ड), 29 CFR 1926.55 (निर्माण) d

केस २. मूर्तिहरूमा सुनको जलप लगाउदाँ हुने विषाक्त मर्करीको जोखिमबाट जोगीने उपायहरू

मर्करी, मर्करीजन्य रसायन र उपकरणहरूको आयात, विक्रिबितरण, प्रयोग एवं मर्करीजन्य फोहरको अनुचित व्यवस्थापनबाट उत्पन्न हुने, विषेश रूपले हामी जस्तै विकाशसिल देशहरूमा विभिन्न मानव स्वास्थ्यमा पनि जोखिमयूक्त समुदाय, महिला, बालबालिका र भावी सन्ततीहरू लगायत कामदारहरूको स्वास्थ्य तथा वातावरणीय समस्याहरूलाई अन्तर्राष्ट्रिय स्तरमै सम्बोधन हुने गरी संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमबाट प्रतिपादित मिनामाता मर्करी महासन्धिमा नेपाल सरकारले सन् २०१३ ओक्टोबर महिनाको १० तारिखमा हस्ताक्षर गरेको ८ वर्ष भन्दा बढी भैसके पनि अनुमोदन हुन नसकेकोले यथाशिर्घ अनुमोदन गर्ने गराउने तर्फ आवश्यक ठोस पहल एवं प्रकृयाको तदारुक्ताका साथ अगाडी बढाउनु पर्दछ ।

हालसम्म १३७ वटा देशले अनुमोदन गरीसकेको र विगत दुईवर्ष यता कोरोना महामारीकालमा पनि करिब एक दर्जन भन्दा बढी देशहरूले महासन्धि अनुमोदन गरेकाले नेपालले पनि सम्पूर्ण अध्ययन र तयारी गरीसकेको बाबजुद अनुमोदन गर्न नसक्नु कुनै कारण देखिन्दैन् । तसर्थ उक्त महासन्धि यथाशिर्घ अनुमोदन गरी आउदै गरेको महासन्धिको चौथो पक्षधर राष्ट्रहरूको बैठक - March 2022) मा सक्रिय सहभागिता जनाउनु पर्दछ ।

मीनामाता मर्करी महासन्धि यथाशिर्घ अनुमोदन गरी आवश्यक प्राविधिक एवं आर्थिक सहयोग जुटाई पहिचान भैसकेका (MIA 2019 Report, MOFE, GON) मूर्तिहरूमा सुनको जलप लगाउने क्रममा वातावरणमा उत्सर्जन एवं निष्कासन भैरहेका अत्यधिक मर्करी लगायतहरूबाट शृङ्गीत निकै गम्भीर स्वास्थ्य एवं वातावरणीय समस्याहरूको तत्काल सामाधान गर्न गराउन पनि अति आवश्यक छ ।

(क) मूर्तिकलामा मर्करीको प्रयोगबाट शृङ्गीत मानव स्वास्थ्य र वातावरणीय प्रदूषण (फोहर पानीमा अत्यधिक मर्करी) सम्बन्धी समस्याहरू

विषेश रूपले काठमाण्डौ उपत्यकाका ललितपुर महानगरपालिका र वरपर का नगरपालिकाहरूमा व्यापक रूपमा विभिन्न धातुहरूको मूर्तिमा सुनको जलप लगाउने मर्करीमा आधारीत प्रकृयाबाट हावा, पानी, माटो प्रदूषित भै मानव स्वास्थ्य (जलप लगाउने कामदारहरू सहित) र वातावरण समेत हास भैरहेको महासन्धिको यथाशिर्घ अनुमोदन गर्ने गराउने तर्फ आवश्यक पहल एवं प्रकृयाको थालीको लागि अनुरोध गर्दछु ।

पुनर्स्वच: नेपालमा मूर्तिहरूमा सुनको जलप लगाउदाँ निष्काशन गरिने फोहर पानीको अध्ययन र सुनको जलप लगाउने २०

नेपालमा गरिएको अध्ययनमा समावेश २० जना महिलामा गरेको मर्करी सम्बन्धी अध्ययनको परीणाम तालिकामा दिइएको छ ।

स्थानहरू	नमूना संख्या	न्यूत्तम मर्करी mg/kg	अधिकतम मर्करी mg/kg	ओषत मर्करी mg/kg	अमेरिकी मापदण्ड १ mg/kg भन्दा बढी पाईएको नमूना
काठमाण्डौ उपत्यकामा धातुको मूर्तिमा सुनको जलप लगाउने महिला कामदारहरू	२०	०.३५	२८.४६	३.६२	७५ प्रतिशत

श्रोत: Biodiversity Research Institute-BRI, USA मा EPA Method 7473 Gold Amalgamation AAS following Milestone DMA-80 बाट जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रलाई प्राप्त नतिजा परीणामहरू ।

महिला कामदारहरूका शरीरमा मर्करीको अवशेष सम्बन्धी अध्ययन परीणाम यहाँ समावेश गरिएको छ ।



MERCURY MONITORING IN WOMEN OF CHILD-BEARING AGE IN THE ASIA & THE PACIFIC REGION



Lee Bell,
IPEN Mercury Policy
Advisor

April 2017



संयुक्त राष्ट्र वातावरण कार्यक्रम (UNEP) अन्तर्गत मिनामाता मर्करी महासन्धिको अन्तरीम सचिवाल्यको सहयोगमा Biodiversity Research Institute-BRI, USA र International Pollutants Elimination Network (IPEN) सँग मिलेर जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) ले वातावरण मन्त्रालय र नेपाल हस्तकला महासंघको समेत समन्वयमा २०७३ मङ्गसिरमा काठमाण्डौ उपत्यकाका ललितपुर जिल्ला गरी विभिन्न धातुका मूर्तिहरूमा सुनको जलप लगाउने काममा कार्यरत २० जना महिलाहरूमा मर्करी सम्बन्धी गरीएको अध्ययनको नतिजाले मूर्तिहरूमा सुनको जलप लगाउने कामदारहरूमा अत्यधिक मर्करी पाईएकोबाट उनीहरू अत्यन्त जोखिममा रहेको र सम्बन्धित अन्य मानिस तथा वातावरणीय सम्याको तत्काल सामाधान गर्नुपर्ने देखिन्छ ।

मूर्तिहरुमा सुनको जलप लगाउने वर्कसपहरुबाट निष्काशन गरिने फोहर पानीमा अत्यधिक मर्करी पाईएको छ। कुनै प्रशोधन विना वातावरणमा विसर्जन भइरहेको छ।

फोहर पानी नमूना संख्या	मेटल प्लेटिड उद्योगहरुबाट निस्कने फोहर पानीमा पारा (mg/L)	सतहको पानीमा मिसिने फोहर पानीमा पारो सम्बन्धी जेनेरिक मापदण्ड (mg/L)	टिप्पणीहरु (नेपाल सरकारको मापदण्ड भन्दा गुणा बढी)	
नेपाल ०१	०.८९३	०.०१	८९.३	
नेपाल ०२	११४७८	०.०१	११४७८००	
नेपाल ०३	१.८२२	०.०१	१८२.२	
नेपाल ०४	०.६२७	०.०१	६२.७	
नेपाल ०५	२.७११	०.०१	२७१.१	

स्रोत: जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र, २०२० (प्रयोगशाला विश्लेषण परिणामहरु)

मर्करीको सम्पर्कमा मानिस, बालबालिका र खास गरी बच्चा पाउने उमेर समूहका महिलाहरु आउनु मुख्यरूपमा निकै गम्भिर कुरा हो। किनकी यसले स्नायू प्रणाली, मृगौला, श्वासप्रश्वास र प्रजनन् प्रणालीलाई असर गर्दछ साथै बढेदै गरेको गर्भको बच्चाको विकासमा पनि अवरोध पुऱ्याउदछ। विश्वव्यापी रूपमा फैलिए गएको मर्करीको प्रदूषणले जोसुकैलाई जहापनि असर गर्ने भएकोले मर्करीको सबैखाले श्रोतहरुलाई सम्बोधन गरीनुपर्दछ, भने बोध गराउदै तत्काल आवश्यक पहलको लागि पनि अनुरोध गर्दछ।

विभिन्न धातुको मूर्तिहरुमा सुनको जलप लगाउन सुनलाई मर्करीमा घुलाई लेप बनाईन्छ। उक्त लेपलाई ब्रुसको मदतले मूर्तिमा लागाईन्छ, पछि मूर्तिलाई तताउदा मर्करी उडेर जान्छ, र सुनको जलप मूर्तिमा टासिन्छ। यसरी मर्करी र सुनको लेप बनाउने, लगाउने, तताउने आदि सबैखाले प्रकृयाहरुको दैरान कामदार लगातार मर्करीको सम्पर्कमा आईराख्ने भएकोले अत्यधिक जोखिम मोलिहेको हुन्छ। साथै वरपर को वातावरण पनि प्रदूषित भैरहेकोबाट अन्य मानिस, जिवजन्तु तथा बोटिविरुवाहरु पनि प्रभावित भैरहेको छ। नमूना संकलनको दैरान उक्त कामदारहरु कुनै किसिमको व्यक्तिगत सुरक्षा कवच (Personal Protective Equipment) प्रयोग गरीहेको पाईएन भने काममा लगाउने मूर्ति व्यावसायीहरुले कामदारहरुलाई मर्करीबाट पर्ने असरको बारेमा कुनै किसिमको जानकारी र जनचेतना दिएको पटकै पाईएन। तसर्थ कामदारलाई मर्करीको जोखिमबारे थाहै नदिकनै काममा लगाउने कुरा अति गम्भीर समस्याको रूपमा देखिएको तर्फ नेपाल हस्तकला महासंघ र नेपाल ट्रेडयूनियन महासंघको र सम्बन्धित मन्त्रालयहरुको विशेष ध्यान आकर्षण गर्न चाहन्छौ।

(ख) मर्करी प्रदूषणबाट प्रभावित माछा र सो मा आश्रित माभी समूदायको आर्थिक क्षतीभैरहेको छ।

उपरोक्त सम्बन्धमा International Pollutants Elimination Network (IPEN) सँग मिलेर जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) ले सन् २०१३ मा पोखरा, कास्किमा पर्ने फेवातालका माछामा र आश्रित माभी समूदायका २५ देखि ६२ वर्ष उमेर नेपालमा गरिएको अध्ययनमा समावेश १५ जना माभी समूदायका मानिसमा गरेको मर्करी सम्बन्धी अध्ययनको परीणाम तालिकामा दिइएको छ।

स्थान र समूदाय	नमूना संख्या	न्यूनतम मर्करी mg/kg	अधिकतम मर्करी mg/kg	ओषत मर्करी mg/kg	अमेरिकी मापदण्ड ०.५८ mg/kg भन्दा बढी पाईएको नमूना
पोखरा फेवाताल वीपरीका माभी समूदायका माभीहरु	२०	०.३४	१.७२	१.०६	८७ प्रतिशत

स्रोत: Trasande, L., et al., Economic implications of mercury exposure in the context of the global mercury treaty:

Hair mercury levels and estimated lost economic productivity in selected developing countries, Journal of Environmental Management (2016), <http://dx.doi.org/10.1016/j.jenvman.2016.08.058>

समूहका मानिसहरुको शरीरमा मर्करीको अध्ययन गर्दा १५ जना माभी मध्ये १३ जना (८७%) मा ०.५८ पि.पि.एम. भन्दा बढी मर्करी पाईएको कुरालाई आधार बनाई उक्त मर्करीको असरबाट फेवाताल वीपरीका माभी समुदाय लगायत अन्य समुदायमा पारेको आर्थिक क्षतीको विश्लेषण गर्दा वार्षिक रूपमा करीब अमेरिकी डलर ४९८००० (ने.रु. ४,२६, ३६०००) बराबरको क्षेत्री भैरहेको कुरा अन्तर्राष्ट्रिय जरनल Journal of Environmental Management 2016 मा प्रकाशित भैसकेको तथ्यलाई सम्बन्धित सरकारी निकाय जस्तै मर्करीले मानवजाती र वातावरणमा पार्ने असरलाई न्यूनिकरण गर्नुपर्ने जिम्मेबार नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र मर्करीको अत्यधिक खपत हुने स्वास्थ्य क्षेत्रबाट उत्सर्जित मर्करीयूक्त अस्पतालजन्य फोहरको उपयूक्त तरिकाले व्यवस्थापन गर्नु गराउनुपर्ने जिम्मेवारी बोकेका स्वास्थ्य मन्त्रालय लगायात स्वास्थ्य सेवा प्रदायक अस्पताल, नर्सिङ्गहोम, क्लिनिकहरु सबैको ध्यानाकर्षण हुनु जरुरी छ।

मर्करीको सम्पर्कबाट नेपालमा पर्ने सम्पूर्ण असरहरुको कुरा गर्दा यो एउटा सानो उदाहरण मात्रै भएको र विभिन्न अन्य क्षेत्रमा जस्तै स्वास्थ्य सेवामा प्रयोग हुने मर्करीयूक्त उपकरण (थर्मोमिटर रक्तचाप नापे यन्त्र आदि), दन्त चिकित्सा सेवा दाँतमा भर्ने मर्करी अमलाम, मूर्तिमा जलप लगाउने व्यावसाय, नक्कली गरगहनाहरु बनाउने, मर्करीयूक्त बल्बहरु सी.एफ.एल., ट्यूबलाईट आदि आयात, बिक्रिबितरण र प्रयोग आदिबाट पर्ने सबै कुराको असरहरुबाट पर्ने आर्थिक क्षती निकै ठुलो हुन सक्ने विश्वास गर्न सकिन्छ।



तसर्थ विश्वव्यापी रूपमा फैलिए गएको मर्करीको प्रदूषणले जोसुकैलाई जहाँ पनि असर गर्ने भएकोले मर्करीको सबैखाले श्रोतहरुलाई सम्बोधन गरिनु पर्दछ।

तसर्थ मर्करीको असरलाई न्यूनिकरण गर्दै अन्ततः निर्मूलपार्न नेपाल हस्तकला महासंघ, ट्रेडयूनियन महासंघ र सम्बन्धित सरकारी निकायहरूले तत्काल निम्न पहलहरु गर्न गराउनु पर्दछ ।

(क) नेपाल हस्तकला महासंघ र जिल्ला हस्तकला व्यवसायी संघहरूले आफ्नो क्षेत्र र पेशालाई सुरक्षित र स्वस्थ्य बनाउनु पर्दछ । साथै मूर्तिमा सुनको जलप लगाउने कामदारको व्यावसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety and Health) को प्रत्याभुति र सुनिश्चितता गर्नुपर्दछ । कामदारहरूलाई मर्करीमा आधारीत सुनको जलप लगाउने कामबाट हुने स्वास्थ्य जन्य समस्याको बारेमा जानकारी दिनुपर्ने र आवश्यक सुरक्षा क्वच (Personal Protective Equipments-PPE) प्रदान गर्नुपर्ने कुराको सुनिश्चित गरिनु पर्दछ । कामदारहरूलाई मर्करीको सम्पर्कमा आउनबाट जोगाउन विभिन्न बैकल्पिक प्रविधिहरु जस्तै Electro Plating र मर्करीको सिधा सम्पर्कबाट जोगाउन Back filter आदि प्रविधिको प्रयोगमा जोड दिनु पर्दछ ।

(ख) नेपाल ट्रेड यूनियन महासंघले हस्तकला र मूर्तिकलामा कार्यरत कामदारको व्यावसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety and Health) र आवश्यक सुरक्षा क्वच (PPE) को प्रत्याभुति र सुनिश्चितता गर्नुपर्दछ ।

(ग) नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले मिनामाता मर्करी महासंचयमा हस्ताक्षर गरेको द वर्ष भन्दा बढी भैसके पनि हालसम्म अनुमोदन हुन नसकेकोले महासंचयलाई यथाशिघ्र अनुमोदन गरी आवश्यक आर्थिक तथा प्राविधीक सहयोग जुटाई नेपालमा पहिचान भैसकेको मर्करी सम्बन्धी समस्याहरुको निराकरण गर्न गराउन तत्काल ठोस कदम चालिनु पर्दछ ।

(घ) नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मर्करीमूक्त स्वास्थ्य सेवा र मर्करीमूक्त दन्त चिकित्सा सेवाको लागि आवश्यक ऐन, कानून, निती, नियम र मन्त्रालयले आ.व. २०७०/७१ देखि लागु हुने गरी लिएको मर्करीयूक्त उपकरणहरुको आयत, खरीद र उपयोगमा बन्देज लगाएको र २०७६/५/४ को डेन्टल अम्लगम प्रयोगमा बन्देज लगाएको निर्याणहरूलाई राजपत्रमा प्रकाशित गरी प्रभावकारी कार्यान्वयन र अनुगमन गर्न गराउनु पर्दछ । साथै मर्करीबाट पर्ने जनस्वास्थ्य र वातावरणीय समस्याहरुको अध्ययन गरी आम जनतालाई जानकारी गराउनुको साथै सामाधानको उपायहरु पहिल्याउनु पर्दछ ।

(इ) नेपाल सरकार, उद्योग मन्त्रालय, नेपाल हस्तकला व्यावसायी महासंघ र जिल्ला हस्तकला व्यावसायी संघहरूले आफ्नो क्षेत्र र पेशालाई सुरक्षित र स्वस्थ्य बनाउनु पर्दछ । साथै मूर्तिमा सुनको जलप लगाउने कामदारको व्यावसायजन्य सुरक्षा र स्वास्थ्य (Occupational Safety and Health) को प्रत्याभुति र सुनिश्चितता गर्नुपर्दछ । साथै आवश्यक प्रविधिको विकासमा सहयोग गरी मर्करीको सम्पर्कमा आउनबाट कामदारलाई सुरक्षा प्रदान गर्नुका साथै हस्तकला र मूर्तिकला उद्योगलाई सुरक्षित बनाउनु पर्दछ ।

क्यान्सरजन्य एस्वेस्टसको आयात, उत्पादन, बिक्रिवितरण तथा प्रयोगमा प्रतिबन्ध


दक्षिण एसियामा सर्वप्रथम नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ को दफा ७ को उपदफा ३ बमोजिम नेपाल राजपत्रमा (खण्ड ६४, संख्या ३०, भाग ५, मिति २०७१/९/७, सुचना न. ४) सुचना जारी गर्दै मानव स्वास्थ्य तथा वातावरणको लागि हानिकारक मानिने एस्वेस्टसको आयात र बिक्रिवितरण तथा प्रयोगमा पूर्णतया प्रतिबन्ध लगाएको छ । खास गरी Corrugated, Non Corrugated Sheet, Tiles, Insulator को प्रयोजनका लागि आयात हुने एस्वेस्टसको आयात, बिक्रिवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । यसबाट एस्वेस्टसको नकारात्मक असर जस्तै क्यान्सर आदिबाट मानव स्वास्थ्य तथा वातावरण जोगिने भएको छ । यो निर्णय सुचना प्रकाशित भएको मितिले ठिक १८१ औ. दिनदेखि प्रभावकारी ढङ्गले कार्यान्वयनमा आउने भनिएको छ अर्थात यही २०७२ साल असार ५ गतेबाट एस्वेस्टसको आयात, बिक्रिवितरण तथा प्रयोग पूर्णतया प्रतिबन्धित

खण्ड ६४ संख्या ३० नेपाल राजपत्र भाग ५ मिति २०७१/९/७

सूचना ४

नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०५३ को दफा ७ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन भएको मितिले १८१ औ. दिनदेखि नागू हुने गरी सबैरी साधनमा प्रयोग हुने Brake Shoe र Clutch Plate को Asbestos Lining बाहेक Asbestos Corrugated/ Non-Corrugated Sheet, Tiles, Insulators आदि सबै Asbestos र Asbestos युक्त वस्तुको आयात, विक्री वितरण र प्रयोग गर्ने प्रतिबन्ध लगाएको छ ।

गर्नुपर्ने नेपाल सरकारको निर्णय रहेको छ । उक्त निर्णयहरु नेपाल सरकारको समबन्धित मन्त्रालय एवं कार्यालयहरु मार्फत सबै भन्सार कार्यालयहरुमा पत्राचार गरीसक्दापनि देशको विभिन्न भागमा र खासगरी तराई भागमा घर छाउनको लागि एस्वेस्टस सिटको आयात, बिक्रिवितरण तथा प्रयोग अझ भैरहेकोले सबै सम्बन्धित सरकारी निकायहरुको र खासगरी तराईका हरेक भन्सार कार्यालयहरु एवं व्यापारीहरुको ध्यानाकर्षण हुनु जरुरी छ ।



यो स्वास्थ्य तथा वातावरणमैत्री निर्णय निकै प्रभावकारी हुँदै गर्दा हालैको दिनहरुमा पुन कोरोगेट रसिटहरु घर छाउनका लागि नेपालका तराई भागमा फेरी देखिन थालेकोले सम्बन्धित सरकारी निकायहरुमा खासगरी वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, भन्सार विभाग र भन्सार कार्यालयहरु अझ चलाखो हुनु पर्दछ र भन्सार विन्दुहरुमा अझै कडाई गरिनु पर्दछ । साथै निरन्तर बजार अनुगमन गरिनु पर्दछ । पहिलाको एस्वेस्टस प्रयोगबाट परीरहेका स्वास्थ्य र वातावरणीय समस्याहरुको पनि समयमै निराकरण हुनु आवश्यक छ ।

विषाक्त रसायनहरू, धुलो र धातुहरूबाट हुने नोक्सानीको रोकथाम तथा कम गर्ने उपायहरू

विषाक्त रसायनहरूबाट हुने नोक्सानीको रोकथाम तथा कम गर्ने उपायहरू निम्न प्रकारका छन् :

- विषाक्त रसायनहरूको त्याग तथा नियन्त्रण गर्ने
- कम्पनीलाई सफा गर्न हामी दबाव दिने
- राम्रो सुरक्षा मापदण्डका लागि सरकारलाई दबाव दिने
- सामानहरू उत्पादनमा परिवर्तनका लागि दबाव दिने
- प्रयोग शैलीमा परिवर्तन गर्ने
- स्वच्छ व्यवसाय प्रवर्द्धन गर्ने
- स्वच्छ उत्पादन प्रवर्द्धन गर्ने

धुलोबाट हुने हानिबाट जोगिने उपायहरू

- श्वास लिदा धुलोको मात्रालाई कम गरेर फोकसोको समस्याबाट जोगिन सकिन्छ
- खानी संचालकहरूले खानीमा धुलो कम गर्नका लागि उपकरणको वितरण गर्नु पर्दछ ।
- खानी संचालकहरूले धुलोयुक्त हावामा श्वास लिन जोगाउनका लागि सामाग्रीहरू दिनुपर्दछ ।
- खानी मजदूरले श्वास लिने हावामा धुलोको मात्रा कम गर्न सक्छन् ।

गहौं धातुहरू लगायत विषाक्त रसायनहरूको हानिबाट रोकथाम

गहौं धातुहरू लगायत विषाक्त रसायनहरूको हानिबाट बचावको सबैभन्दा उत्तम उपाय भनेको यसलाई प्रयोग नगर्नु नै हो । यदि विषाक्त रसायनहरू प्रयोग गरिरहेको छ भने यसबाट जोगिने वा यसको हानि कम गर्ने उपायहरू पनि छन् :

- सुरक्षा गर्ने सबै सामानहरू सम्भव भएसम्म प्रयोग गर्ने ।
- दिनको धेरै पटक हात धुने । हात नधोइकन विषाक्त ठाउँमा काम गरिरहँदा अनुहारमा नछुने, धुम्रपान नगर्ने, अरु व्यक्तिलाई नछुने ।
- खानी संचालकहरूसँग धुलो र पानी प्रदूषण कम गर्न माग गर्ने । साथै समय समयमा स्वास्थ्य जाँच गराउने ।
- रसायनहरू प्रयोग गरिरहँदा, मिसाइरहँदा वा भण्डारण गरिरहँदा कहिल्यै केही नखानुहोस् ।
- रसायनहरू सुरक्षित तरिकाले भण्डारण तथा विसर्जन गर्ने ।

निःकर्ष


नेपालमा वातावरणीय र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी एकदमै मुख्य रूपमा निश्चित ऐन, नियमावली तथा मापदण्डहरूको आभाव रहेको अवस्थामा संबिधान, क्षेत्रगत वातावरणीय कानून, श्रमसँग सम्बन्धित कानूनहरूमा वातावरणीय व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी विषयबस्तुहरू समेट्ने प्रयास गरेको पाईन्छ । यी ऐन कानूनहरूमा टेकेर विभिन्न मापदण्डहरूको तर्जुमा पनि गरेको पाईन्छ । वातावरणीय र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी भए

गरेको ऐन, नियमावली तथा मापदण्डहरूको कार्यान्वयन प्रभावकारी हुन सकेका पाइन्दैन् । फलस्वरूप वातावरणीय र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी अवस्था अभै प्रारम्भिक स्तरको रहेका कारण बढ्दो समस्याहरूको निराकरण र व्यवस्थापन दिनानुदिन चुनौतीपूर्ण हुदै गइरहेको छ । देशको पुनर्संरचना पछि तीन तहको सरकारमा आवश्यक पूर्वाधारको कमीले गर्दा वातावरणीय तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य थप चुनौतीपूर्ण भएको छ । सरकारी निकायले पहिचान गरेको सँगठीत क्षेत्रमा श्रम, वातावरणीय र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी भए गरेको ऐन, कानून, नियमावली, मापदण्डहरूको प्रभावकारी कार्यान्वयन गरी वातावरणीय र व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभुति दिलाउन सक्नु पर्दछ । साथै असँगठीत क्षेत्रमा पनि वातावरणीय र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी विषयबस्तुहरूको उचित अनुगमन गर्ने गराउने पद्धतीको विकास गरी निरन्तर अनुगमन गरिनु पर्दछ ।


सुझावहरू

- वातावरणीय र व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी मुख्य रूपमा निश्चित ऐन, नियमावली तथा मापदण्डहरूको तर्जुमा गरिनुको साथै आवश्यक संस्थागत संरचनाको विकास वा क्षमता अभिवृद्धी गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्दछ ।
- आकस्मिक दुर्घटनाहरूको लागि पूर्वतयारी एवं आवश्यक नीति, नियम, कार्ययोजना तथा पूर्वाधारहरूको स्थापना गरिनु पर्दछ ।
- कार्य स्थल दुर्घटनाका कारण तथा व्यवसायजन्य रोग पहिचान गर्न अध्ययन र अनुसन्धान कार्य संस्थागत अभै नभइसकेकोले आवश्यक संस्थागत व्यवस्थाहरू हुनु अनिवार्य छ ।
- नेपालमा धेरैजसो अवस्थामा कामदारहरूको व्यवसायजन्य जोखिम न्यूनिकरणका प्रभावकारी उपायहरू मध्येका अन्तिम दुई निकै कम प्रभावकारी उपायहरू (जस्तै प्रशासनिक नियन्त्रण एवं व्यक्तिगत सुरक्षाका साधनहरू) लाई बढी अंगालेको पाईन्छ । तर सबै भन्दा बढी प्रभावकारी उपायहरू - जोखिम उन्मूलन, जोखिमको प्रतिस्थापन तथा ईन्जिनियरिङ नियन्त्रणका उपायहरू) विरलै अबलम्बन गरेको पाईएकाले यता तर्फ सबै सम्बन्धित सरकारी निकायहरूले ध्यान दिनु जरुरी छ ।
- व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तीनैवटा महासन्धि नं. १५५: व्यवसायजन्य सुरक्षा र स्वास्थ्य १९८१, महासन्धि नं. १६१: व्यवसायजन्य स्वास्थ्य सेवा १९८५ र महासन्धि नं. १८७: व्यवसायजन्य सुरक्षा र स्वास्थ्य प्रवर्द्धनको अवधारणा २००६ हरूलाई यथाशिघ्र चाडो अनुमोदन गरी आवश्यक राष्ट्रिय ऐन, नियमावली, मापदण्डहरू बनाउनुको साथै संस्थागत संरचनाको विकास वा क्षमता अभिवृद्धी गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्दछ ।
- व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी ऐन कानून र मापदण्डमा तोकिएका प्रावधानहरूको निरन्तर अनुगमन गर्न आवश्यक श्रम कार्यालयहरू तथा निरिक्षकहरूको संख्या निकै कम रहेकाले यथाशिघ्र श्रम कार्यालयहरू र आवश्यक दक्ष निरीक्षकहरूको व्यवस्था चाँडो भन्दा चाँडो हुनुपर्दछ आदि ।

खानी उत्थननबाट हुने असरहरू



सिसा (लेड) को घातक प्रभावहरू



World Health Organization

विभिन्न स्वरूपको पारो (मर्करी)को मानव स्वास्थ्यमा पर्ने प्रभावहरू






गर्मीको स्वास्थ्य प्रभाव

गर्मी रोग दुई प्रकारकोः

गर्मी थकान



गर्मी स्ट्रोक



प्रारम्भिक लक्षणहरूको लागि हेर्नुहोस् । तपाईंलाई चिकित्सकको मदत चाहिन्छ ।

१

मानिसहरू फरक प्रतिक्रिया दिन्छन् ।

तपाईंसँग यी मध्ये केही वा ती मध्ये धेरैजसो लक्षणहरू हुन सक्छन् ।




सुरक्षित र स्वस्थ रहनुहोस्

पानी, आराम, छाँया । तिनीहरू बिना काम गर्न सकिँदैन ।

तिर्था नलागे पनि पानी
पिउनुहोस् - प्रत्येक ९५ मिनेट



छाँयामा आराम गर्नुहोस्



एक अर्काको
हेरचाह गर्नुहोस्



टोपी र हल्का रंगको
लुगा लगाउनुहोस्



गर्मीमा तपाईंको कामको पहिलो दिनमा "सजिलो गर्छ" । तपाईंले यसको बानी बसाल्नु पर्छ ।
छाँयामा आराम गर्नुहोस्, कस्तिमा ५ मिनेट चिसो हुन आवश्यक छ ।

२

व्यक्तिगत सुरक्षाका साधनहरू

कान सुरक्षा
श्रवन हानिबाट बच्ने
कोलाहल हुने ठाउँहरूमा
प्रयोग गर्नुहोस् ।

**श्वासप्रश्वास
उपकरण**
धुलो र अन्य
प्रदुषकहरू सास
फर्नबाट जोगाउन
प्रयोग गर्नुहोस् ।

**सुरक्षात्मक
पंजा**
चोटबाट आफ्नो
हात बचाउन प्रयोग
गर्नुहोस् ।

**सुरक्षात्मक
जुता**
खस्ने वा रोलिङ
वस्तुहरूबाट आफ्नो
खटटा जोगाउन
प्रयोग गर्नुहोस् ।

**सुरक्षात्मक
हेलमेट**
खस्ने वस्तुहरूबाट
आफ्नो टाचको
जोगाउन प्रयोग
गर्नुहोस् ।

**सुरक्षात्मक
चश्मा**
उड्ने कणहरूबाट
आँखा बचाउन प्रयोग
गर्नुहोस् ।

**प्रतिबिरिबत
कपडा**
तपाईं अन्य
कर्मचारीहरूलाई उच्च
रूपमा देखिने कुरा
सुनिश्चित गर्ने प्रयोग
गर्नुहोस् ।



तपाईंसँग एउटा मात्र शरीर छ ।

Acknowledgement: यो वातावरणीय स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी पत्र तयार पारी प्रकाशन गर्ने प्राविधिक एवं आर्थिक सहयोग पुऱ्याउनु हुने Asia Monitor Resource Center (AMRC) प्रति जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (CEPHED) आभार व्यक्त गर्दछ । यो AMRC को सहयोगमा सञ्चालित परियोजना EHS Advocacy and Campaign अन्तर्गत प्रकाशन गरिएको हो । यो जानकारी पत्र तयार गर्ने क्रममा प्राविधिक पृष्ठपोषण गर्नु हुने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य विद् दिनेश प्रसाद शाह, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका प्रमुख उमेश यादव, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालका साथै लेखनमा सहयोग पुऱ्याउनु हुने, CEPHED का कार्यक्रम अधिकृतद्वय दिना प्रजापति, अर्चना साहलाई आभार व्यक्त गर्दछौ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र
काठमाडौं, नेपाल

फोन/फ्याक्स: +९७७-१-५२०९७८६, मोबाइल: +९७७-९८०३०४७६२९
ईमेल: info@cephed.org.np, वेब: www.cephed.org.np

ASIA
MONITOR
RESOURCE
CENTRE